

त्यसपछि येशू आउनुभयो र बोलाउनुभयो



सन्त यूहन्ना, ११ औं अध्याय, १८ औं पदबाट शुरू गरेर, म पढ्न चाहन्छु।

बेथानिया यरूशलेमदेखि नजिकै प्रायः तीन किलोमिटरको दूरीमा थियोः

धेरै यहूदीहरू मार्था र मरियमकहाँ तिनका भाइको विषयमा तिनीहरूलाई सान्त्वना दिन आएका थिए।

येशू आइरहनुभएको छ भन्ने सुनेर मार्था गइन् र उहाँलाई भेटिन्। तर मरियम घरैमा बसिरहिन्।

तब मार्थाले येशूलाई भनिन्, प्रभु, तपाईं यहाँ हुनुहुँदो हो त मेरो भाइ मर्नेथिएन।

तर अब पनि म जान्दछु, तपाईंले परमेश्वरसँग जे माग्नुहुन्छ... परमेश्वर, परमेश्वरले तपाईंलाई दिनुहुनेछ।

येशूले तिनलाई भन्नुभयो, तिम्रो भाइ फेरि जीवित हुनेछ।

मार्थाले उहाँलाई भनिन्, म जान्दछु, कि त्यो अन्त्यका दिनको पुनरुत्थानमा फेरि जीवित भई उठ्नेछ।

येशूले तिनलाई भन्नुभयो, पुनरुत्थान र...जीवन म नै हुँ। मलाई विश्वास गर्ने मर्त्यो भने पनि, जीवित हुनेछः

अनि जिउने र ममाथि विश्वास गर्ने प्रत्येक कहिल्यै मर्नेछैन। के तिमी यो विश्वास गृह्यौ?

तिनले उहाँलाई भनिन्, हो प्रभुः म विश्वास गर्दछु, तपाईं ख्रीष्ट हुनुहुन्छ, परमेश्वरका पुत्र हुनुहुन्छ, जो संसारमा आउनुहुन्छ। (र त्यो हेर्नुहोस्!)

यति भनेर तिनी गइहालिन्, र आफ्नी बहिनी मरियमलाई बोलाएर सुटुक्क भनिन्, गुरुज्यू आइपुग्नुभयो, र तिमीलाई बोलाउँदै हुनुहुन्छ।

2 आउनुहोस् हामी प्रार्थना गरौं। स्वर्गीय पिता, यी वचनहरु हाम्रा हृदयहरुमा पुष्टि गर्नुहोस्, आजराति, किनकि हामी तपाईंमा प्रतिक्रिया गर्दछौं अब। तपाईंको वचन, तपाईं दास, र पाठ, सबै तपाईंमा सुम्पिएको छ, येशू ख्रीष्टको नाउँमा। आमेन।

तपाईं बस्न सक्नुहुन्छ।

3 म यहाँ हुनुको उद्देश्य परमेश्वरका मानिसहरुलाई मद्दत गर्ने प्रयास गर्नुहोस्। प्रार्थना गर्नु र बिरामी, माथि हात राख्नु जस्तो होइन, तर तिनीहरुले येशू ख्रीष्टलाई हाम्रा बीचमा चित्र सक्नु, हाम्रो बीचमा परमेश्वरको पुत्र हुनुहुन्छ। हामीहरु आज राति यो विषयमा बोल्दैछौं: *त्यसपछि येशू आउनुभयो र बोलाउनुभयो।*

4 अब यो समयमा हामी बोलिरहेका छौं, यो एकदम दुखद समय थियो। यदि तपाईंले हाम्रा प्रभुको जीवनको कथा पढ्नुभएको छ भने, हामीले यो पाउँछौं कि उहाँ यो केटा, लाजरसको महान मित्र हुनुहुन्थ्यो। उहाँ हुनुहुन्थ्यो...योसेफ गए पश्चात, वा, उनले छोडेर मार्था, मरियम, र लाजरससंग बस्न आए। र तिनीहरु महान मित्रहरु थिए। तिनीहरुसंग... उहाँ तिनीहरुको लागि एउटा पाष्टर सरह हुनुहुन्थ्यो, म एउटा—एउटा सच्चा मित्र। र उहाँले तिनीहरुलाई साना कुराहरु लगाउन लगाउनुभयो, एउटा कोट लगाउन लाउनुभयो, म विश्वास गर्छु, तिनीहरुले दावी गरे, र यो सिलाई बिना नै बुनेको थियो। र तिनीहरुले उहाँको लागि कामहरु गरेका थिए, किनभने तिनीहरुले उहाँमा विश्वास गरे। यो तिनीहरु—तिनीहरुले विश्वास गरेका थिए र त्यो देखेका थिए। तिनीहरुले उहाँलाई पछ्याउनको निम्ति, मण्डली, र त्यस्ता कुराहरु छोडेका थिए। र त्यो त्यस दिनमा ठूलो कुरा थियो, यो—योबाट दूर जानु, जसको दण्ड मृत्युसम्म पनि हुन सक्थ्यो।

5 तर, येशू, यो मित्र जो तिनीहरुले दावी गरे अनुसारले घुमिरहेको थियो, तिनीहरुको मण्डलीहरु तोड्दै, र तिनीहरुको पुजारीहरुको विषयमा दुष्ट कुराहरु भन्दै, र—र त्यस्तै नै, उहाँले—उहाँले तिनीहरुलाई धेरै नोकसानी गर्नुभएको, तिनीहरुले सोचदथे। र—र उहाँलाई स्वीकार गर्नु पनि—सभाघरहरुबाट बाहिर निकालिनु हुन्थ्यो। र त्यसपछि यदि तपाईं मण्डलीबाट बाहिर हुनुहुँच भने, तिनीहरु—तिनीहरुले सोचथे तिनीहरु तपाईं—तपाईंसंग उद्धारको लागि कुनै पनि मौका हुदैन। यदि तपाईं

फरिसी, सदुकी, वा केहि त्यस्तो मध्येको एउटा गुटमा पर्नुहुदैन भने, त्यहाँ कुनै उद्धार हुदैन यदि तपाईं त्यो भन्दा बाहिर हुनुहुन्छ भने। र यदि तिनीहरूसंग अधिकार थियो, साँचाहरु, र तिनीहरुले चाहे भने तिनीहरुले तपाईंलाई निकाल्न सक्थ्यो। त्यो तिनीहरुको आफ्नै बनाई थियो। येशूले भन्नुभयो, “तिमीहरु, आफ्ना परम्पराद्वारा, परमेश्वरको वचनलाई प्रभावहिन बनाएका छौ।” बुभ्नुभयो?

6 र यो अब फेरी दोहोरिरहेको छ, किनकि हामीसबैलाई थाहा छ कि इतिहास आफैमा बारम्बार दोहोरीरहन्छ। र यो—यो भन्नु दुखको कुरा हो, तर यो दोहोरिनको निम्ति भविष्यवाणी भएको थियो, र यसले फेरी पनि गरेको छ।

हामीले पाउँछौं कि येशूलाई राम्ररी लिईएको थिएन।

7 धेरै पटक, मानिसहरुले तिनीहरुलाई न्याय गर्न चाहन्छन् जो तिनीहरूसंग सहमत छैनन्। हामीले त्यसो गर्नुहुदैन। हामीहरु एकअर्कामा असहमत हुन सक्छौं, तर पनि मित्रवत हुन सक्छौं। यदि म एउटा मानिससंग असहमत हुन सक्दिन, र अभै पनि उहाँलाई प्रेम गर्छु र उहाँको लागि प्रार्थना गर्छु, र उहाँसंग असहमत हुन्छु—...उहाँसंग धर्मशास्त्रको आधारमा, र अभ्र राम्रो ज्ञानको लागि हुन्छु, त्यसपछि म उहाँलाई केहि पनि भन्दैन। म सधैं उहाँसंग असहमत मित्रवत रूपमा, हुन चाहन्छु, किंकी म उहाँलाई प्रेम गर्छु, र म—म निश्चित रूपमा उहाँ हराएको हेर्न चाहन्न। र उहाँले पनि मसंग त्यस्तै नै गर्नुपर्छ; हामीहरु मुक्ति गुमाउन चाहन्नौं। र हामीले हाम्रा विचारहरु वचनले के भन्छ त्यसमा आधारित राख्नुपर्छ। वचनलाई सत्य हुन दिनुहोस्। हाम्रा सिद्धान्तहरु वा हाम्रा विचारहरु होइन, तर उहाँले के भन्नुभयो; कुनै व्यक्तिगत व्याख्या होइन, केवल वचनले के भन्छ त्यो मात्रै।

8 अर्को रात, मैले केहि गरे र त्यो लगभग अपमानजनक देखिन्थ्यो, मलाई लाग्छ यो अर्को बिहानीमा एउटा सेवकाईको नास्ताको बेलामा थियो। मैले येशूलाई परिक्षामा राखे। मैले भने, “तिनीहरुले त्यसबेलामा गरेको जस्तै, आज पनि तिनीहरुले गर्छन्।” शायद मैले एक क्षणको लागि यसलाई दोहोर्याउदा असल हुनेछ, यदि हामीसंग समय छ भने। अब, मैले भने, हामीले त्यो पाउँछौं कि...

9 लुथरको सुधारमा, उहाँले, त्यो समयमा, उहाँले भन्नुभयो कि धर्मीहरू विश्वासद्वारा जिउनेछ। “एउटा मानिस जसले विश्वास गर्छ, उसलाई, उसले यो पायो।” तर धेरैजनाले हामी विश्वास गर्छौं भनेको पाउँछौं, तर यो छैन।

10 जोन वेस्लीको—दिनहरूमा, यदि तिनीहरूले दोस्रो आशिष पाए भने, तिनीहरूले यसलाई, पवित्रीकरण भने, पूर्ण पवित्रीकरण, तिनीहरू खुसी भए र कराए। “सबैजनाले पाए भनेर, कराए।” तर तिनीहरूसंग भन्ने पत्तो पाए। धेरैजना कराए, र पाएका चाहि थिएनन्।

11 पेन्टिकोष्टको दिन, तिनीहरूले भने, “वरदानहरूको पुनर्स्थापनाको दिन आएको छ, पवित्र आत्माको बसिष्मा। जसले अन्यभाषामा बोल्दछ, उसले पाएको छ।” हामी पायौं कि अन्यभाषामा बोल्ने धेरै जसोसंग, यो थिएन।

12 त्यसैले तिनीहरू भन्छन्, “ठिक छ, आत्माको फल, जुन यो हो।” ओ, होइन, आत्माको फल होइन। इसाई विज्ञानमा त्यो छ, जहाँ शायदै... प्रेम आत्माको फल हो। त्यसपछि, र तिनीहरूसंग अरुसंग भन्दा पनि बढि प्रेम छ, र येशू ख्रीष्टको ईश्वरत्वलाई इन्कार गर्छन्; उहाँलाई केवल एउटा अगमवक्ता भन्दछ, मात्रै सामान्य मानिस। बुभ्नुभयो? त्यसैले यसले यो गर्दैन।

13 मलाई त्यो एक क्षणको लागि प्रश्न गर्न दिनुहोस्। येशूलाई परिक्षामा लगौं। र मंचबाट, यो अभिव्यक्तिको लागि परमेश्वरले मलाई क्षमा दिनुभएको होस्, तर म एक पलको लागि उहाँको विरुद्धमा जाँदैछु, तपाईंहरूमा ज्योति दिनको लागि मात्रै। बुभ्नुभयो?

14 “अब मैले तपाईं मानिसहरूलाई आजराति यहाँ पाएको छु; म तपाईंसंग बोलिरहेको छु। म...” (यो पहिले अर्को दिनमा थियो, जब नासरतको येशू पृथ्वीमा हुनुहुन्थ्यो।) “म तपाईंकहाँ, यो मान्छे, नासरतको येशूको विरुद्धमा तर्क गर्न आएको छु। अब हामी सबैलाई थाहा छ कि परमेश्वर प्रेम हुनुहुन्छ। उहाँ हुनुहुन्छ भनि बाईबलले भनेको छ। ठिक छ, र प्रेम, आत्मा सहनशीलता, कोमलता, धैर्यता, नम्रता, र त्यस्तै, र प्रेम हो। अब म भन्छु, म तपाईंलाई केहि कुरा सोध्न चाहन्छु। हामी त्यो लिन जानेछौं जुनलाई हामी—हामीले, एउटा इसाई भनि बुझ्छौं।

15 “यो तपाईंको बुढो पुजारीलाई हेर्नुहोस्। उसको बाजेको—बाजे—बाजे—बाजे एउटा पुजारी थियो। पुजारी हुनको लागि ऊ त्यो लेभीको वंशमा जन्मेको हुनुपर्छ। हामीले पाउछौं, अब, उहाँसंग एउटा युवा जीवन थिएन

जस्तो बाकि रहेको तपाईंको छ। उहाँले के गर्नुभयो? उहाँले आफैलाई बलिदान गर्नुभयो, उहाँले त्यहाँ माथि वचन अध्ययन गर्नलाई हुनुहुन्छ, परमेश्वरको वचन। उहाँ त्यसद्वारा जानुहुन्छ, दिन र रात, दिन र रात, यसको प्रत्येक अक्षर, चर्मपत्रमा रहेको प्रत्येक शब्द जान्नुपर्दछ। उसले कण्ठ पार्नुपर्छ। उहाँ—उहाँ, उहाँले थाहा पाउन पर्ने कुराहरु थियो।

16 “र त्यसपछि, त्यो बाहेक, जब तपाईं पिता र माताको विवाह भए, कसले तिनीहरुलाई पति र पत्नीको लागि संगै जोड्नुभयो? तपाईंको धार्मिक बुढो पुजाहारी। त्यो को थियो जसले तपाईंको बुवालालाई खाँचो पर्दा र उहाँको खेतमा केहि पैसा तिर्न दियो, जुन बन्धककर्ताले लिलामीमा लिन लागेको थियो? जो उहाँको पक्षमा खडा हुनुभयो? तपाईंको दयालु बुढो पुजाहारी। तपाईंको आमाले तपाईंलाई जन्म दिँदा कोठामा छेउमा को उभिनुभएको थियो? दयालु बुढो पुजाारी। तपाईं बिमार र खाँचोमा पर्दा तपाईंको आँखाँको आँखाँ? तपाईंको दयालु बुढो पुजाारी। तपाईंलाई आशिष दिएर परमेश्वरमा सुम्पिने, तपाईंलाई आठौँ दिनमा खतना गर्ने को थियो? तपाईंको बुढो दयालु पूजाहारी। तपाईंको बुवा र आमा सम्बन्ध बिच्छेद गर्ने अवस्थामा हुँदा, उहाँहरुलाई फर्काएर संगै ल्याउने, संगै राख्ने को थियो? तपाईंको दयालु बुढो पुजाारी थियो। तपाईंको छिमेकमा समस्या पर्दा, त्यसको ख्याल कसले राख्यो? तपाईंको दयालु बुढो पुजाारी। पक्कै पनि।

17 “अब यो दयालु बुढो पुजाारीलाई थाहा थियो कि बाईबलले भनेको छ कि बलि हुनको लागि परमेश्वरलाई एउटा थूमा चाहिन्छ। तपाईंहरु मध्ये धेरै पुरुषहरु व्यापारी हुनुहुन्छ, त्यसैले तपाईंले भेडा पाल्नुहुन्न, यद्यपि परमेश्वरलाई एउटा भेडा चाहिन्छ। तिनीहरुले त्यहाँ माथि केहि स्टलहरु बनाए, तिनीहरुले आफ्ना भेडाहरु बेचे ताकी—व्यापारीहरु त्यहाँ माथि गएर त्यो किन्न सकून्, तिनीहरुको प्राणको लागि एउटा बलिदान प्रदान गर्न, जुन परमेश्वरले चाहनुहुन्छ।

18 “यो जवान साथीले, येशूलाई के भनि बोलायो? उहाँ कहाँबाट आउनुभयो? उनले भने, उहाँ एउटा कन्याबाट जन्मेको, उहाँ जन्मनुभयो। जो कोहिले पनि त्यस्तो वाहियात कुरा सुनेको थियो? हामीलाई थाहा छ कि उहाँले आमाले उनको र योसेफको जन्म, वा, उनको र योसेफको बिवाह हुनभन्दा अगाडि, जन्म दिएकी थिईन्। अब हामीले पाउचाहु कि उहाँ—उहाँ खराब नाम हुनुहुन्छ, शुरू गर्नको लागि।

19 “उहाँसंग कुन सदस्यता कार्ड थियो? यदि उहाँ ईश्वरीय मानिस हुनुहुन्थ्यो भने, उहाँ कुन चाहि समूहमा जोडिनुभयो? जब तपाईंको पुजारीले त्यो वचन जान्नको लागि अध्ययन, अध्ययन, अध्ययन, अध्ययन गर्नुभयो; यहाँ वरपर उहाँ आउनुहुन्छ, त्यो टुक्राउदै जुन उसले निर्माण गरेको थियो। के तपाईंले त्यसलाई ‘परमेश्वर’ भनि बोलाउनुहुन्छ? पाकै बोलाउनुहुन्न।

20 “अब, अर्को दिन, जब तपाईंको पुजारीले त्यो ठाउँ त्यहाँ माथि बनाउनुभयो, एउटा... र जहाँ तपाईंले बलिदान किन्न सक्नुहुन्छ, यो जवान साथीले के गर्यो? दया? उसले कुटपिट गर्यो, कुनै डोरी संगै बाँध्यो, केहि फ्ल्याक्स र छालाहरु, र मानिसहरुमा, रिसका साथ हेर्यो; ती मेचहरुलाई लात हान्यो, र तिनीहरुलाई त्यहाँबाट बाहिर पिटेर निकाल्यो। र तपाईंले त्यसलाई आत्माको फल भन्नुहुन्छ, तिनीहरुलाई रिसका साथ, हेर्नुहुन्छ? र, हेर, मानिसलाई यहोवाको उपासना गर्ने मौकाबाट बन्चित गर्दै! व्यापारीहरुले उहाँलाई उपासना गर्न चाहन्छन्; उसले थूमाहरु हुर्काउनुहुन्न, र ऊ त्यहाँ माथि किन्नको लागि गए। अनि उहाँले त्यसलाई पल्टाउनुभयो, र तिनीहरुलाई लात हान्नुभयो, र तिनीहरुलाई भगाउनुभयो।”

21 त्यहाँ कसमा आत्माको फल छ? उम्-हम। बुभ्नुभयो? त्यहाँ तपाईं हुनुहुन्छ। हेर्नुहोस्, आत्माको फल होइन, अन्यभाषामा नाबोने, नकराउने।

22 तपाईं भन्नुहुन्छ, “त्यसपछि, भाई ब्रन्हाम, प्रमाण के छ? प्रमाण के छ?” यस घडीमा वचनको पुष्टि हुनु।

23 तिनीहरुसंग बाईबल थियो। उहाँ ठिक त्यहि थियो जुन यहोवाले हुनेछ भनि भन्नुभएको थियो। यसलाई कुनै व्याख्या चाहिँदैन। यो त्यहाँ व्याख्या गरियो। त्यहाँ तपाईंको पुजारी थियो, त्यहाँ तिनीहरुसंग भएको सबै थियो, र सबै कुराहरु यति नियमित थियो र सबै कुरा, तर अर्भे पनि तिनीहरुले वचनलाई देख्न असफल भए। र उहाँले त्यो वचनलाई त्यो युगको लागि जीवित बनाउनुभयो। त्यो नै त्यो युगको प्रमाण थियो।

24 लूथरसंग उनको युगको प्रमाण थियो, वेस्लीसंग उसको, पेन्टिकोष्टसंग आफ्नो युगको थियो, तर हामी अर्को युगमा छौं। ती चिजहरु राम्रा हुन्। तर जसरी बच्चासंग, एउटा औंला, एउटा आँखा, र नाक हुन्छ, तर केहि समय पछि ऊ एउटा मानव जाति बन्नपुर्छ। ऊ एउटा—एउटा परिपक्व

बच्चा हुनुपर्दछ; त्यसपछि जन्मिएर, एउटा प्राण, आत्मा, संगै चारैतिर घुम्न सक्दछ।

25 अब हामीले त्यो पाउँछौं, यी सबै, येशूले घोषणा गर्नुभएको छ, र केवल केहि, मात्रै तिनीहरू जसलाई उहाँले जीवनको लागि नियुक्त गर्नुभएको छ, देख्नुभएको छ। ठूलो भीड होइन; उहाँको भीड कहिल्यै पनि कैयाफासको भीड जस्तो हुन सक्दैन। किन, कैयाफासले सबै देशलाई एकसाथ बोलाउन सक्थ्यो। येशूले केवल थोरैलाई मात्रै एकसाथ बोलाउनुभयो। धेरैले उहाँलाई चिन्दैन थिए। हजारौं गुणा हजारौं, जब उहाँ पृथ्वीमा आउनुभयो, उहाँ पृथ्वीबाट भएर जानुभयो, र तिनीहरूले उहाँ यहाँ हुनुहुन्थ्यो भन्ने कुरा सम्म कहिल्यै पनि थाहा पाएनन्।

26 त्यस्तै नै अहिले पनि हुनेछ! उहाँले तिनीहरूलाई बोलाउनुहुनेछ जसलाई उहाँले जीवनको लागि बोलाउनुभयो। कसलाई जीवनको लागि बोलाईएको छ भन्ने कुरा उहाँलाई थाहा छ। र उहाँले गर्नुहुनेछैन...त्यसको ख्याल राख्ने उहाँको काम हो।

27 अब हामीले देख्न सक्छौं कि त्यसबेला तिनीहरू मण्डलीबाट निस्केर आए, र तिनीहरूले उहाँलाई विश्वास गरेका थिए। उहाँको बारेमा वचनले भनेको सबैकुरा, त्यहाँ उहाँ हुनुहुन्थ्यो।

28 र एकदिन उहाँले तिनीहरूको घर छोड्नुभयो। म तिनवटा कुराहरू गर्न चाहन्छु: येशूले छोड्नुभयो; मृत्यु आएको थियो; र सबै आशा समाप्त भएको थियो। म ती तिनवटा विषयमा केहि मिनेट बोल्न चाहन्छु।

29 येशू जानुभयो। र जब उहाँ जानुभयो, समस्या आयो। अब जब उहाँले तपाईंलाई छोड्नुहुन्छ, वा तपाईंको घरलाई जहाँ तपाईं बस्नुहुन्छ, समस्या बाटोमा आईरहेको छ। येशूले छोड्नुहुँदा शैतानको लागि खुला ढोका हुन्छ।

30 उहाँ जानुभएको थियो, र जसरी—र जसै उहाँ जानुभयो, तब मृत्यु भित्र आयो। र जब येशू बाहिर जानुभयो, मृत्यु भित्र आयो। उहाँबाट अलग हुनुभनेको मृत्यु हो, त्यसैले मृत्यु भित्र आयो जब येशू बाहिर जानुभयो।

31 र मृत्युले लाजरसलाई जकडेको थियो। र त्यसपछि जसलाई तिनीहरूले विश्वास र प्रेम गरेका थिए, तिनीहरूले उहाँलाई आएर लाजरसको निम्ति प्रार्थना गरिदिन आउनको लागि पठाएका थिए, किनकि तिनीहरूले उहाँलाई देखेका थिए र उहाँले परमेश्वरलाई चिन्नुहुन्छ भन्ने कुरा जानेका थिए, कि, “जे केहि पनि उहाँले, परमेश्वरलाई...” मार्थाले त्यहाँ फेरी

पछाडि व्यक्त गरका छन्, “तपाईंले जे पनि अहिले परमेश्वरलाई भन्नुहुन्छ, परमेश्वरले यो गर्नुहुन्छ।” उनले जानेका थिए कि उहाँ र परमेश्वर एक हुनुहुन्छ। उहाँ त्यस घडीको वचन हुनुहुन्थ्यो, त्यसैले उनले त्यो थाहा पाएका थिए। र उनलाई थाहा थियो, यदि उसले उहाँसंग सम्पर्क गर्न सके, तर उहाँ जानुभएको थियो र तिनीहरूले उहाँलाई भेत्ताउना सकेनन्। र तिनीहरूले उहाँको लागि पठाए, र, उहाँ आउनुको सट्टामा, उहाँ भन्नु अगाडि बढ्नुभयो। र त्यसपछि तिनीहरूले फेरी पठाए, र, उहाँ आउनुको सट्टामा, उहाँ अझै अगाडि जानुभयो।

32 कहिलेकाहि हामी किन यस्तो हुन्छ भनि सोच्छौं, तर केहि धर्मशास्त्रले त्यो भन्दैन, “परमेश्वरलाई प्रेम गर्नेहरूमा सबैथोक भलाईको निम्ति हुँदछ” ? उहाँले के गर्दै हुनुहुन्थ्यो त्यो उहाँलाई थाहा थियो। यदि उहाँले ढिला गर्नुभयो भने, त्यो ठिकै छ। उहाँलाई थाहा थियो उहाँ के गर्दै हुनुहुन्थ्यो भनि। त्यहाँ एउटा उदेश्य थियो।

33 उहाँले यसो भनेको हामीले पाउँछौं, सन्त यूहन्ना ५:१९ मा, “साच्चै, साच्चै, म तिमीहरूलाई भन्दछु, पुत्र आफैले केहि पनि गर्न सक्दैन, तर पिता के गरिरहनुभएको छ देख्नुहुन्छ।”

34 पिताले उहाँलाई दूर जाऊ भन्नुभएको थियो, र धेरै दिनसम्मलाई टाढा हुनुभन्नुभएको थियो। दिनहरू पूरा भईसकेपछि, त्यसपछि उहाँले त्यो भन्नुभयो जुन उहाँले त्यसबेलामा भन्नुभयो, कि, “हाम्रो मित्र लाजरस सुतिरहेको छ।”

र उहाँले भन्नुभयो, “ठिक छ, उसले राम्रो गर्छ।”

35 उहाँले भन्नुभयो, “उनी मरेको छ। र तिम्रो खातिर म खुसी छु कि म त्यहाँ थिईन।” किनकि, तिनीहरूले उहाँलाई उहाँकहाँ जान, उसलाई निको पार्न वा उसलाई के गर्न पर्छ भन्नको लागि उहाँलाई खोजिरहेका थिए। तर उहाँलाई थाहा थियो कि उहाँले के गर्नुपर्छ, त्यसैले उहाँले ठिक त्यहि गर्नुभयो जुन उहाँलाई गर्नको निम्ति आज्ञा भएको थियो: दूर बस्ने। यदि तपाईंले उहाँ कब्रबाट फर्केर आउनुहुँदा ध्यान दिनुभएको छ भने। उहाँ त्यहाँबाट फर्केर आउनुभएपछि उहाँले त्यो व्यक्त गर्नुभयो।

36 सबै आशा समाप्त भएको थियो। लाजरसको मृत्यु भईसकेको थियो। हरेक घण्टा, तिनीहरूले सोचिरहे, “उहाँ यहाँ आउन सक्नुहुन्थ्यो। उहाँ

आउन सक्नुहुन्छ। उहाँ फर्केर आउन सक्छ।” अन्ततः, उनी मरे, अन्तिम श्वासले उसलाई छोड्यो।

37 तिनीहरू बाहिर गए, उसलाई सुगन्धित पट्टिलाई, उसको शरीरबाट रगत लिदै, उसलाई सुतिको कपडामा, मसला, र सुगन्धित पारेर बेर्ने र उसलाई चिहानमा लेटाए, चिहानमा एउटा चट्टान राखिदिएको, जुन ती दिनहरूमा तिनीहरूको दफनाउने चलन थियो। भुइँमा प्वाल पारेर, शायद मात्रै चट्टानमा, र त्यसको माथि चट्टान राखिदिन्थे, त्यो तिनीहरूको चलन थियो।

38 पहिलो दिन बित्यो, दोस्रो दिन बित्यो, तेस्रो दिन बित्यो, चौथो दिन बित्यो, मान्छे चिहानमा सडिसकेको थियो, उसको नाक सम्भवतः भरिसकेको थियो। जुन, मलाई लाग्छ त्यो नै पहिलो कुरा हो जुन भर्छ, त्यो नाक हो। र ऊ सडिसकेको थियो। उसको—उसको मासु फर्केर धुलोमा गईसकेको थियो, पृथ्वीमा, वा फिर्ता जाँदै थियो। उसको प्राण चारदिनको यात्रामा कहिँ पुगिसकेको थियो, ऊबाट।

39 उसले यो जीवनमा, फेरी फर्केर हेर्ने सबै आशा, गएको थियो। र त्यसपछि जब सबै आशा गएको थियो...तिनीहरूले पर्खेको थियो, “हुनसक्छ यदि उहान पहिलो दिन, दोस्रो दिन आएको भए!” होइन। तब ऊ मर्यो, र उहाँ आउनुभएको थिएन। त्यस्पाची निराशा छायो।

40 केहि समय पछि त्यहाँ उनलाई कसैले भनेको हुनुपर्छ, “गुरु ज्यू बाहिर हुनुहुन्छ।” यहाँ मार्था तल सडकमा जान्छिन्!

41 येशू त्यो अन्धकारको घडीमा आउनुभयो जब सबै आशा मरिसकेको थियो। त्यो नै समयमा सामान्यतया उहाँ आउनुहुन्छ। बुभनुभयो? उहाँ ठिक अन्धकारको समयमा आउनुहुन्छ, त्यसपछि येशू दृश्यमा देखा पर्नुभयो।

42 अब हेर्नुहोस्, उहाँ आउनुभयो र मार्थालाई बोलाउनुभयो। उहाँको उपस्थितिले नयाँ आशा ल्यायो। चाहे केटा मरे तापनि, अर्भे पनि उहाँको उपस्थितिले नयाँ आशा ल्याउँदछ।

43 तपाईं यहाँ आज राति बसिरहेको हुनसक्छ, मेरो मित्र, जहाँ चिकित्सकले तपाईंलाई नसकेर छोदिदिएको हुनसक्छ, क्यान्सर, मुटु समस्या सहित। हुनसक्छ एउटा मेचमा, लंगडो अवस्थामा, सबै विज्ञानले त्यहाँ तपाईंको लागि कुनै आशा छैन भनेको छ; क्याल्सियमको भण्डारले—तपाईंको—तपाईं—तपाईंको हड्डी खियाएको हुनसक्छ, कि

तपाईंले त्यसलाई बंगाउन नै सक्नुहुन्न। वा, या त तपाईंको—तपाईंको मुटु यति खराब छ, कि चिकित्सकले भन्छ कि तपाईं जुनै पनि बेलामा जान सक्नुहुन्छ। ओ, र धेरै समूहका मानिसहरु क्यान्सर र टीबी लागेका छन्, हुनसक्छ तपाईंले पाउनुभएको अन्तिम आशा, र चिकित्सकले सक्दैनौं भनेर तपाईंलाई छोडिदिएको होला। अबै पनि, येशू ख्रीष्टको उपस्थितिको उपस्थिति र मान्यतामा रहनुले, फेरी आशाहरु ल्याउँदछ।

44 कसैलेले तपाईंलाई नाम पनि दिनसक्छ। शायद तपाईंले यसको बारेमा पहिले कहिल्यै सुन्नुभएको छैन होला, तर कसैलाई भन्न दिनुहोस्, “मलाई थाहा छ त्यहाँ मण्डली कहाँ छ भनेर, तिनीहरुले परमेश्वरमा विश्वास गर्छन् र बिमारीहरुका निम्ति प्रार्थना गर्छन्,” भट्टै (अब, तपाईं मर्नलाई तयार हुनुहुन्छ। बुभनुभयो?), नयाँ आशाहरु पलाउँछन्। यो सधैं हुन्छ। त्यो अन्धकारको घडीमा, त्यो सामान्यतया तब हुन्छ जब कसैले यसको बारेमा केहि भन्छ, येशूको बारेमा तपाईंलाई सुनाउँछ। उहाँको उपस्थितिले नयाँ आशाहरु ल्याउँछ।

45 यसले आजराति पनि त्यस्तै नै होस्, जसरी हिजो भएको थियो। जब हामीले त्यो प्रमाणित वचन कुनै संका बिना नै हेर्दछौं, जुन प्रकट, र प्रमाणित गरिएको छ। जुन येशूले त्यो उन्नाईस सय वर्ष पहिले जिउनुभएको थियो, जो कलवरीमा मर्नुभयो, र तेस्रो दिनमा उठ्नुभयो, र ती चेलाहरुमा देखा पर्नुभयो र तिनीहरुको आँखाहरु खोलिदिनुभयो, र यो दिनको प्रतिज्ञा बनाउनुभयो, त्यो ठिक आज राति यहाँ हाम्रो उपस्थितिमा छ अहिले, यसले मानिसहरुमा आशा ल्याउनको लागि अनुबन्धित छ। नयाँ आशाहरु चम्किन्छ।

46 शायद कसैले भन्यो, “मण्डली केहि समयको लागि एक प्रकारले सुकखा भएको छ। हामीले कुनै ताजा पानी पाएका छैनौं लगभग—लगभग—लगभग एक केहि महिनाको लागि। हामीमा भएको जागृति छैन। सबै जना जमेको जस्तो देखिन्छ, वा केहि अर्को त्यस्तै। हामी केवल मण्डलीमा जान्छौं र एउटा भजन गाउँछौं, र—र केहि सन्देशहरु सुन्छौं र फर्केर जान्छौं।” तर अचानक, तब, जब हामी सुकखा लाग्न थाल्छौं, तब येशू दृश्यमा आउनुहुन्छ, हामीलाई ताजा बनाउनुहुन्छ, हामीमा केहि नयाँ कुरा ल्याउनुहुन्छ। उहाँ त्यो गर्नलाई सधैं त्यहाँ हुनुहुन्छ। नयाँ आशाहरु आउँछ जब—जब येशू भित्र आउनुहुन्छ। उहाँको उपस्थितिले नयाँ आशा ल्याउँदछ।

47 उनलाई थाहा थियो कि उहाँ त्यो प्रकट गरिएको परमेश्वरको वचन हुनुहुन्छ। उनले त्यो देखेकी थिईन्। वा, यदि उनले नदेखेको भए, उनी अझै पनि परम्परागत हुन्थिन्। उनी अझै पनि मण्डलीमै आबद्ध हुन्थिन्। तर उनले त्यो प्रतिज्ञाको वचन देखेकी थिईन्। उनले त्यो प्रतिज्ञा गरिएको वचन उहाँद्वारा प्रकट भएको देखेकी थिईन् र उनलाई थाहा थियो कि उहाँ नै त्यो जीवित वचन हुनुहुन्थ्यो। र जब उनले यसको बारेमा सुनिन्, उनलाई कतिले आलोचना गरे त्यसको वास्ता उनले गरिनन्, जे भए पनि, उनले उहाँलाई उत्तिकै रूप लिईन् जती उनी जान सकिथन्। बुभ्नुभयो? उनलाई थाहा थियो कि उहाँ नै त्यो प्रकट गरिएको वचन हुनुहुन्थ्यो।

48 निस्सन्देह, तर उनले एलियाको दिनमा उनको कथा पढेका थिए। अब, उहाँ त्यो दिनमा परमेश्वरको प्रकट गरिएको वचन हुनुहुन्थ्यो। उहाँ एउटा अगमवक्ता हुनुहुन्थ्यो, र परमेश्वरको वचन अगमवक्तामा आउँदछ। र त्यहाँ एउटा महिला थिईन् जसको एउटा सानो बच्चा थियो जुन उनलाई आशिषद्वारा दिईएको थियो जुन अगमवक्ताले आशिष दिएको थियो, र उनमा बच्चा भएको थियो।

49 एक दिन, लगभग एघार बजे, उनलाई एकदम गर्मी भएको हुनुपर्छ। ऊ आफ्नो पितासंग खेतमा थियो, बाईबलले यस्तो थियो त भन्दैन, मानौं यो चर्को गर्मी थियो, तर ऊ कराउन थाल्यो, “मेरो टाउको! मेरो टाउको!” लगभग दिनको एघार बजे तिर। र उसको एउटा नोकर थियो, पिताको, उसलाई घर लानको लागि राखेको थियो। ऊ मध्यान्हसम्म आमाको काँखमा बसेको थियो, भन् भन् बिरामी हुदै गयो, र अन्तिममा मर्यो।

50 र अब, निराशामा जानुको सट्टामा, ऊ...सबै छिमेकीहरू कराउदै र रुदै थिए, तर त्यो स्थिर आमा, उसको बच्चा मरेको थियो, उनले माथि सानो कोठामा लागिन् जुन उनले अगमवक्तालाई उपलब्ध गराएकी थिईन्, र उसलाई उहाँको खाटमा सुताईन्, त्यसरी। र उनले नोकरलाई भनिन्, “मेरो लागि खच्चड तयार पार, र लिएर सिधा जा, र मैले नभनेसम्म नरोकी।” ओ, मेरो! त्यो नै हो!

51 हामीसंग बहस र भगडा गर्ने समय छैन। त्यो दिन बितिसकेको छ। अगाडि बढौं। हामीहरू त्यहाँ पुग्न छ। हामीसंग आवश्यकता हुनुपर्छ।

52 र त्यसैले उसले भन्यो, “त अगाडि बढ, र मैले आज्ञा नगरेसम्म रोकि।” र तिनीहरू एलिया कहाँ नपुगेसम्म गए।

53 एलिया, परमेश्वरको एउटा मानिस भएकोले, ख्रीष्ट जस्तो होइन; ख्रीष्टलाई सबैकुरा थाहा थियो, किनकि उहाँ परमेश्वर हुनुहुन्थ्यो। एलिया परमेश्वरको एक भाग मात्रै थियो। त्यो एलियामा ख्रीष्ट हुनुहुन्थ्यो। र त्यो त्यस घडीको सन्देश हो, किनकि परमप्रभुको वचन त्यस घडीको निम्ति त्यस अगमवक्तासंग थियो।

54 येशू ती सबै अगमवक्ताहरूको पूर्णता हुनुहुन्थ्यो, सबैले केवल उहाँलाई प्रकट गरे। यहि नै हो। योसेफ देखि लिएर, चाँदीका तिस सिक्का देखि, जताततै, उसले—उसले ख्रीष्टको चित्रण गर्यो। त्यसरी नै मोशाले पनि।

55 दाऊद, डाँडामा एउटा बहिष्कृत राजाको रूपमा बसिरहेका थिए, रूँदै किनकि उनलाई अस्वीकार गरियो। त्यसको आठसय वर्ष पश्चात, दाऊदको पुत्र एउटा डाँडामा बस्छ। त्यो ख्रीष्टको आत्मा त्यहाँ दाऊदमा थियो। र उहाँ... मेरो! उहाँ दाऊदको दुवै मूल र सन्तान हुनुहुन्थ्यो। र त्यसैले उहाँ डाँडामा बस्नुभयो, रुनुभयो, एउटा बहिष्कृत राजाको रूपमा। “यरुशलेम, यरुशलेम, मैले कति पटक तलाई बटुल्ने प्रयास गरे, जसरी एउटा कुखुराले आफ्नो चल्लालाई गर्छ।” यो के थियो? यो त्यसबेलामा ख्रीष्ट हुनुहुन्थ्यो।

56 यो ख्रीष्ट रोईरहनुभएको थियो दाऊदले भजन लेख्दा, “मेरो परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभयो? सबै मेरा हड्डीहरू, तिनीहरूले मलाई हेर्दछ। तिनीहरूले मेरा पाउ र मेरा हातहरू छेडे। तिनीहरूले मेरा लुगाहरू तिनीहरूबीच बाँडे। तिनीहरूले मेरो पोशाकको लागि चिड्छा हाले।” त्यो दाऊदमा ख्रीष्ट बोल्दै हुनुहुन्थ्यो। त्यो सहि हो। उहाँ वचनको अभिव्यक्ति हुनुहुन्छ। ख्रीष्टले त्यो कुराहरू पूरा गर्न आउनुभयो जुन अगमवक्ताहरूद्वारा बोलिएको थियो, किनकि वचन अगमवक्ताहरूसंग थियो।

57 उहाँले हिजो राति पाठमा भन्नुभयो, अगमवक्ताहरूले उहाँको बारेमा भनेका कुराहरू पूरा गर्न उहाँ आउनुभयो, किनकि तिनीहरूसंग वचन थियो। र एलिया परमेश्वरको अगमवक्ता थिए, त्यस दिनको वचन।

58 त्यसैलेले शुनाम्मी स्त्री तबसम्म बसिरहिन् जबसम्म अगमवक्ता आएर परमेश्वरको शक्ति प्रकट गरी, र आफैलाई बच्चाको मा राखेर, बच्चालाई जीवित पार्दैन।

59 अब मारथाले यो बुझेको हुनुपर्छ, यद्यपि उनी घर, भाँडा धुने र अन्य काममा व्यस्त थिईन्। तर त्यहाँ उनले आफ्नो रङ्ग देखाईन्। उनले आफू भित्र के थियो त्यो वास्तवमै देखाईन्। उनले तुरुन्तै उहाँलाई लिन गईन्।

यदि परमेश्वर एलियामा हुनुहुन्थ्यो भने, परमेश्वर ख्रीष्टमा हुनुपर्थ्यो, किनकि उहाँ त्यहि व्यक्ति हुनुहुन्छ भनि उहाँले प्रमाणित गर्नुभएको थियो। आमेन। मलाई त्यो मन पर्छ, त्यो संकल्प! उनी उहाँ कहाँ जान्छिन्। उनले उहाँलाई भेट्नुपर्ने थियो। र उहाँले त्यहाँ फेला पारिन्, र उनी उहाँ—उहाँ कहाँ गईन्; अब याद गर्नुहोस्, उनलाई थाहा थियो कि उहाँ कहिल्यै बदलिनुभएको छैन, कि परमेश्वरले कहिल्यै पनि आफ्नो कार्यक्रम परिवर्तन गर्नु हुन्न। यदि उहाँ एलियामा हुनुहुन्थ्यो र मरेकोलाई जीवित पार्नसक्नुहुन्थ्यो भने, उहाँ ख्रीष्टमा हुनुहुन्थ्यो र मरेकोलाई जीवित पार्न सक्नुहुन्थ्यो, यद्यपि उहाँले यो गर्नुभएको भएको थिएन, किनकि यो उही परमेश्वर हुनुहुन्थ्यो।

60 न त उहाँ जही परिवर्तन हुनुभएको छ! उहाँ उक्ति आजराति परमेश्वर हुनुहुन्छ जस्तो उहाँ सधैं हुनुहुन्थ्यो। उहाँ हिजो, आज, र सधैंभरि एक समान हुनुहुन्छ। उहाँ परिवर्तन हुनुहुदैन।

61 र यो उहाँमा छ भन्ने कुरा उनलाई थाहा छ भनि उहाँलाई थाहा थियो। हेर्नुहोस्, केवल केहि मिनेटमा यसले यो प्रमाणित गर्यो, जब उनले आफ्नो भाईको बारेमा उनले उहाँलाई भनिन्, र उनले भनिन्, “प्रभु, म—म विश्वास गर्छु कि तपाईं हुनुहुन्छ।”

62 र उहाँले भन्नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ। ऊ मरेको भए तापनि, ऊ फेरी जिउनेछ। र जो ममा जिउछ र विश्वास गर्छ त्यो कहिल्यै मर्नेछैन। म हुँ।” त्यो म हुँ मोशासंग, त्यो जलिरहेको फाडीमा हुनुहुन्थ्यो। “म पुनरुत्थान हुँ। म जीवन हुँ। म पर्खाल थिएँ। म अझै पनि उही हुँ। पुनरुत्थान र जीवन म नै हुँ। म माथि विश्वास गर्ने, मरे तापनि, फेरी जिउनेछ। जो ममा जिउछ र विश्वास गर्छ, त्यो कहिल्यै मर्नेछैन।” उनमा भएको यो महान निश्चितता पछि, कि उहाँ प्रतिज्ञा गरेको वचन हुनुहुन्छ; जहाँ उहाँले भन्नुभयो, एउटा अगमवक्ता भएकोले, उहाँले भुट बोल्न सक्नुहुन्न थियो; त्यसैले उहाँ, जब उहाँले भन्नुभयो, “म म हुँ। म त्यो हुँ जो पुनरुत्थान र जीवन हो।”

63 उनले भनिन्, “म विश्वास गर्छु तपाईं एक हुनुहुन्छ, परमेश्वरको पुत्र जो संसारमा आउनुभयो। यद्यपि मेरो भाई मरे पनि, त्यहाँ चिहानमा सुतिरहेको छ, ऊ...उसको शरीर अहिले सडिसकेको छ; तर अहिले पनि, तपाईंले जे भन्नुहुन्छ, त्यो हुन आउनेछ।” सहि हो!

64 उनले केवल उहाँले भनेको सुन्न मात्रै चाहन्थिन्! आमेन। ओ, मार्था, हामीहरु आजराति कहाँ छौ? “केवल वचन बोल्नुहोस्; मेरो दास जिउनेछ!” केवल उहाँले यो भनेको सुन्नुहोस्! तिनीहरुले आएर उहाँले भन्नुभएको छ भनि उनलाई भने होला, तर उहाँ आफैँ यहाँ हुनुहुन्छ। ओ परमेश्वर, अन्धो आँखालाई खोल्नुभयो, कि तिनीहरुले यो देख्न सकून्! जब उहाँ, उहाँको उपस्थितिमा, वचन बोल्छन्, सधैँ यो प्रकट हुन्छ।

65 उनले भनिन्, “जे पनि तपाईंले परमेश्वरलाई माग्नुहुन्छ, परमेश्वरले तपाईंलाई दिनुहुनेछ। केवल मलाई सुन्न दिनुहोस्!” उहाँले वचन बोलेको उनले सुन्न चाहन्थिन्। त्यो मात्रै हो जुन उनले सुन्न चाहन्थिन्। केवल वचन प्राप्त गर्नुहोस्, त्यो मात्रै उनलाई चाहिन्थ्यो, कि उहाँले गर्नुहुन्छ भनि उहाँले भनेको सुन्न चाहन्थिन्।

66 अनि उहाँले ठिक त्यहि बेला त्यो गर्न सक्नुहुन्थ्यो, तर, तपाईं देख्नुहुन्छ, दर्शनद्वारा जुन पिताले उहाँलाई देखाउनुभएको थियो, उहाँ चिहानको छेउमा उभिनुपर्थ्यो। ओ, मेरो! मेरो विश्वास राख्नुहोस्! परमेश्वरले सबैकुरा राम्रो गरिरहनुभएको छ। यो सबै ठिक हुनेछ। केवल उनी चिहानमा पुग्नुजेलसम्म पर्खनुहोस्।

67 ध्यान दिनुहोस्, उनले केवल उहाँलाई यो भन्न लगाउन सक्थिन्, यहाँसम्म जबकि उहाँ अझै हुनुहुन्थ्यो...सबै आशा गयो, सबै सबैकुरा। ऊ मेरको थियो, चिहानमा सडिरहेको, तर केवल उहाँले यो भनेको सुन्न, यो मात्रै उनले चाहन्थिन्।

68 अब जब उहाँले भन्नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ,” उनले यो विश्वास गरिन्। उनले यो विश्वास गरिन्। अब ध्यान दिनुहोस्, अब उनले असम्भवलाई विश्वास गर्नुपर्थ्यो, जब उहाँले यो भन्नुभएको उनले सुनिन्, “पुनरुत्थान र जीवन म नै हुँ। ऊ मरेको भए तापनि, अझै पनि ऊ जिउनेछ, र जो ममा जिउछ र विश्वास गर्छ त्यो कहिल्यै मर्नेछैन।” भन्नुभयो, “के तिमीले यो विश्वास गर्छौ?”

69 र उनले भनिन्, “हो, प्रभु, म यो विश्वास गर्छु। म विश्वास गर्छु कि तपाईं संसारमा आउनपर्ने परमेश्वरको पुत्र हुनुहुन्छ।” मलाई त्यो मन पर्छ। मलाई त्यो मन पर्छ।

70 म—मैले यो पहिले भनेको थिए। यो फेरी पनि अहिले खडा हुनसक्छ। मैले केहि समय अघि एउटा महिलासंग बोलिरहेको थिए, त्यो एउटा निश्चित

मण्डली थियो जुन मैले केहि समय अघि उल्लेख गरको थिएँ, जसले उहाँ परमेश्वर हुनुहुन्थ्यो भनि विश्वास गर्दैन, उहाँको ईश्वरीयता; उहाँ केवल एउटा अगमवक्ता हुनुहुन्थ्यो, एउटा साधारण मानिस।

71 उहाँ त्यो हुनुहुन्थ्यो, साच्चै नै। उहाँ त्यो हुनुहुन्थ्यो, थप परमेश्वर पनि हुनुहुन्थ्यो। हेर्नुहोस्, उहाँ अभिव्यक्ति हुनुहुन्थ्यो। येशू शरीर, केटा, मानिस; परमेश्वर जो उहाँमा वास गर्नुभएको थियो। परमेश्वर उहाँमा हुनुहुन्थ्यो। उहाँ ईश्वर-पुरुष हुनुहुन्थ्यो। उहाँ एउटा मानिस हुनुहुन्थ्यो, र पनि उहाँ शरीरमा प्रकट हुनुभएको परमेश्वर हुनुहुन्थ्यो। जब हामी येशूलाई देख्छौं, हामीले परमेश्वर देख्छौं। त्यो नै उहाँले भन्नुभयो, “जब तपाईंले पितालाई देख्नुहुन्छ...मलाई हेर, तिमीले पिता देख्छौं।” किनभने, उहाँ प्रतिबिम्ब हुनुहुन्थ्यो, किनभने उहाँ वचन हुनुहुन्थ्यो, आमेन, त्यो शुरुमा थियो। आमेन।

72 उहाँले अगमवक्ताहरुलाई, “परमेश्वर” भन्नुभयो। के तपाईंलाई त्यो थाहा छ? उहाँले भन्नुभयो, “तपाईंले त्यसलाई ‘परमेश्वर’ भन्नुहुन्छ जसलाई परमेश्वरको वचन आउँदछ। मैले, ‘म परमेश्वरको पुत्र हुँ’ भन्दा कसरी तिमीहरुले मलाई निन्दा गर्न सक्छौं?”

73 किनकि, त्यहि वचनले उहाँ त्यहाँ हुनुहुनेछ भनि भनेको छ, र ट्या वचन फेरी प्रकट भएको छ। र अबै पनि तिनीहरुले यसलाई विश्वास गर्दैनन्।

74 यो महिलाले मलाई भनिन्, “म तपाईंलाई साबित गर्नसक्छु।” भनिन्, “तपाईंले प्रचार गरेको म सुन्न चाहन्छु, तर त्यहाँ एउटा कुरा छ जुन तपाईंले धेरै नै गर्नुहुन्छ।”

“अँ, त्यो के हो?”

भनिन्, “तपाईंले येशूमा धेरै नै घमण्ड गर्नुहुन्छ।”

75 मैले भने, “म आशा गर्छु कि उहाँ आउनुहुँदा उहाँसंग मेरो विरुद्धमा यहि मात्रै होस्।” र उनले भनिन्...मैले भने, “म आशा गर्छु कि सबै उहाँले सक्ने, गल्ती उहाँले ममा भेट्टाउनुभएको होस्।” मैले भने, “यदि मसंग दस हजार जिब्रोहरु थियो भने, मैले पर्याप्त बोल्न सक्दिन, ओ, मेरो, उहाँ के हुनुहुन्छ!”

उनले भनिन्, “तर, तपाईं, तपाईंले उहाँलाई परमेश्वर बनाउनुभयो।”

76 भनिन्, “उहाँ हुनुहुन्थ्यो। वा, यदि उहाँ हुनुहुन्न थियो भने, उहाँ संसारमा भएको सबैभन्दा ठूलो धोका दिने व्यक्ति हुनुहुन्थ्यो।”

उनले भनिन्, “उहाँ एउटा अगमवक्ता हुनुहुन्थ्यो।”

77 मैले भने, “उहाँ एउटा अगमवक्ता हुनुहुन्थ्यो, त्यो सत्य हो: एउटा ईश्वर-अगमवक्ता, वचनको पूर्णता। अगमवक्तामा भर्खरै वचन आएको थियो, त्यसैले नै उहाँलाई—उहाँलाई एउटा अगमवक्ता बनायो। तर उहाँ वचनको पूर्णता हुनुहुन्थ्यो।”

78 र उनले भनिन्, “म तपाईंलाई यो साबित गर्नसक्छु।” भनिन्, “तपाईंले उहाँलाई ईश्वरीय बनाउनुभयो।”

मैले भने, “उहाँ ईश्वरीय हुनुहुन्थ्यो।”

र उनले भनिन्, “उहाँ ईश्वरीय हुन सक्नुहुन्ना।”

मैले भने, “उहाँ...तर उहाँ हुनुहुन्थ्यो।”

उनले भनिन्, “तपाईंले भन्नुभएको थियो कि तपाईंले बाईबलमा विश्वास गर्नुहुन्छ।”

मैले भने, “म गर्छु।”

79 उनले भनिन्, “म तपाईंलाई, तपाईंको आफ्नै बाईबलबाट, उहाँ ईश्वरीय हुनुहुन्थ्यो भनि प्रमाणित गर्छु।”

80 मैले भने, “गर्नुहोस्। यदि बाईबलले त्यसो भन्छ भने, तब म विश्वास गर्नेछु, किनकि वचन सहि हो भनि म विश्वास गर्छु।”

81 उनले भनिन्, “तल लाजरसको चिहानमा, तपाईंले सन्त ११ मा याद गर्नुहुन्छ?”

मैले भने, “निश्चय नै म गर्छु, म्याडम।”

82 भनिन्, “ठिक छ, अब, तल बाटोमा, उहाँ रुनुभयो। बाईबलले भनेको छ, ‘उहाँ रुनुभयो।’”

मैले भने, “निश्चय नै, बाईबलले भनेको छ उहाँ रुनुभयो।”

भनिन्, “उहाँ ईश्वरीय भएर कसरी रुन सक्नुहुन्छ?”

मैले भने, “उहाँ मानव हुनुहुन्थ्यो।”

“मानव र ईश्वरीय?”

83 मैले भने, “हो, महिला। तपाईंले देख्न असफल हुनुभयो। उहाँ एउटा—एउटा मानिस त्यहाँ गईरहनुभएको थियो, तिनीहरूसंगै रुँदै जो त्यहाँ रुँदै थिए, त्यो सहि हो, तिनीहरूसंगै शोक मनाउदै जो शोकमा थिए। उहाँ एउटा मानिस हुनुहुन्थ्यो। तर जब उहाँले आफ्नो सानो, कमजोर शरीरलाई तन्काउनुभयो, र भन्नुभयो, ‘लाजरस, उठेर आऊ,’ र एउटा मानिस जो चार दिन देखि मरेको थियो, आफ्नो खुट्टामा उभियो। त्यो एउटा मानिस भन्दा बढि थियो, त्यो मानिसमा परमेश्वर हुनुहुन्थ्यो।” परमेश्वर बाहेक, कसले मरेकोलाई उठाउन सक्थ्यो? उहाँ पुनरुत्थान र जीवन हुनुहुन्थ्यो! त्यो सहि हो।

84 बाहिर समुन्द्रमा त्यस रात, जब उहाँ त्यहाँ बाहिर थकित, डुंगाको पछाडि लेटिरहनुभएको हुनुहुन्थ्यो, जहाँ दस हजार दुष्टहरुले उहाँलाई त्यस रातमा डुबाउने भनि कसम खाएका थिए, र त्यो सानो पुरानो डुंगा त्यहाँ एक तुफानी समुन्द्रमा एक बोटल स्टपर जस्तै तैरिरहेको थियो। ती दुष्टहरुले सोचे, “हामीले उहाँलाई अहिले पायौं। उहाँ सुतिरहनुभएको छ; हामी सबै भृण्डलाई नै डुबाउनेछौं।” ओ, उहाँ एउटा मानिस हुनुहुन्थ्यो, थकित, तर जब उहाँ ब्युँफनुभयो, उहाँले आफ्नो खुट्टा ब्रेलमा उभाउनुभयो, र माथि हेरेर भन्नुभयो, “शान्ति, स्थिर होइजा,” र बतास र छालहरुले उहाँको आज्ञा मान्यो। त्यो मानिसभन्दा बढता थियो।

85 उहाँ भोको हुँदा उहाँ एउटा मानिस हुनुहुन्थ्यो, पहाडबाट टल ओर्लनुभयो, रोटीको टुक्रा वा केहि कुरा, वा एउटा अन्जिरको रुखमाबाट खानको लागि हेर्दै हुनुहुन्थ्यो। तर जब उहाँले पाँच रोटी र दुईवटा माछा लिनुभयो, र पाँच हजार जनालाई खुवाउनुभयो, त्यो परमेश्वर मानिसमा हुनुहुन्थ्यो। त्यो सहि हो।

86 ओ, सिम्मीको पहाड बराबर हुने हरेक मानिसले त्यो विश्वास गरे, सबै कवि जसले त्यो विश्वास गरे। एउटाले यो लेखेकोमा कुनै आश्चर्य छैन:

जिउदा, उहाँले मलाई प्रेम गर्नुभयो; र मर्दा, उहाँले
मलाई बचाउनुभयो;
गाडिदा, उहाँले मेरा पापहरु टाढा लैजानुभयो;
बौरी उट्ट्दा, उहाँले साधाको लागि सित्तैमा धर्मो
ठहराउनुभयो:
कुनै दिन उहाँ आउदै हुनुहुन्छ—ओ, महिमामय दिन!

87 एड्डी पेरोनेट, जसले आफ्नो गीत बेचेनन्। एकदिन पवित्र आत्माको प्रभावमा पर्दै, कलब समाते, उनले उदघाटनको गीत लेखे, जब उनले लेखे:

सबैले येशूको नामको शक्तिलाई स्वागत गर!
स्वर्गदूतलाई लड्न देओ;
राजकीय मुकुट ल्याओ,
उहाँलाई सबैको प्रभुको मुकुट पहिराओ (हाल्लेलुयाह)

88 निश्चय नै, उहाँ त्यो हुनुहुन्थ्यो भनि हामी विश्वास गर्छौं। हो, महोदय।

89 अब उनले असम्भवहरू विश्वास गर्न पर्नेथियो, त्यो दिनको आधुनिक विचारमा। त्यसैले के तपाईंले असम्भवलाई विश्वास गर्नपर्छ, नयाँ जीवन हेर्नको लागि, के कुरा भएको हेर्नको लागि। तर यदि उहाँले चिन्नुभयो भने... उहाँ वचन हुनुहुन्छ भनि उनले चिने, त्यसपछि असम्भव हुन आउदछ, किनभने उहाँ सृष्टिकर्ता हुनुहुन्छ, र उहाँले भन्नुभएको सबैकुरामा खडा हुनुहुन्छ।

90 “र विश्वास गर्न सक्नेहरूको लागि सबै कुरा सम्भव छ।” त्यो उहाँको वचन हो। तर जब परमेश्वरलाई उहाँको वचनमा लिइन्छ असम्भवहरू प्रकट हुँदछ। हो, श्रीमान। जब परमेश्वरलाई उहाँको वचनमा लिइन्छ, असम्भवहरू—प्रकट गरिदछ। यो हुनेछ भनि जब परमेश्वरले भन्नुहुन्छ, तब तपाईं त्यो वचन लिनुहोस् र हेर्नुहोस् के, असम्भवहरू हुन्छ। यो निश्चय नै हुनेछ।

91 तर ध्यान दिनुहोस्, त्यो सबैको बाबजुत, उनले भनिन्, “अहिले पनि, प्रभु, जेकेही पनि तपाईंले परमेश्वरलाई माग्नुहुन्छ, परमेश्वरले गर्नुहुनेछ।” उनलाई थाहा थियो कि उनले उहाँद्वारा त्यो शब्द पाउन सक्छिन्। त्यति नै उनले गर्न पर्नेथियो, त्यो वचन प्राप्त गर्ने। हो, यो उनको अन्धकारको घडी थियो, र येशू आउनुभयो र बोलाउनुभयो। ओह, तिनीहरूले कस्तो चिज देखे, एउटा पुनरुत्थान!

आउनुहोस् अन्धकारको घडीहरू कहाँ छन् थप हेरौं।

92 एक समयमा त्यहाँ एउटा मानिस थियो, अय्यूब नामको, जो बाईबलको पुराना अगमवक्ताहरू मध्ये एक थिए। उनी एउटा महान मानिस थिए। उनले—उनले परमप्रभुलाई प्रेम गरेका थिए, र उनले जानेका सबै काम उनले गरेका थिए। र शैतानले उसलाई जाँचन चाहन्थ्यो, त्यसैले एक दिन

उसले परमेश्वरलाई भनेको थियो...हो, परमेश्वरले त्यसलाई भनेको थियो, बरु, "तँ कहाँ थिईस्, शैतान?"

93 उहाँले भन्नुभयो, "ओ, पृथ्वीमा यता-र-उता अनि माथि-र-टल गर्दै छस्।"

94 उहाँले भन्नुभयो, "के तैले मेरो दास अय्यूबलाई विचार गरिस्? त्यहाँ पृथ्वीमा ऊ जस्तो कोहि पनि छैन। ऊ सिद्ध मानिस हो।"

95 "ओ," त्यसले भन्यो, "पक्कै पनि, तपाईंले उसलाई सबै दिनुहुन्छ, उसको लागि सबै गर्नुहुन्छ। पक्कै पनि, ऊ एउटा महान मानिस हो। तर मेरो हातमा एकपटक उसलाई सुम्पिदिनुहोस्, म धुन परिवर्तन गरिदिन्छु। म उसलाई तपाईंलाई सराप्ने बनाउछु, तपाईंको सामुने।"

96 उहाँले भन्नुभयो, "तैले यो गर्न सक्दैनस्।" त्यो उहाँको एउटा विश्वासीमाथिको आत्म-विश्वास हो। किन? उहाँ अथाह हुनुहुन्छ। उहाँ अनन्त हुनुहुन्छ। उहाँलाई शुरु देखि अन्तिमसम्म थाहा छ। उहाँलाई शैतानले यो गर्न सक्दैन भनि थाहा थियो। किनकि, उहाँ वचन हुनुहुन्छ, अय्यूबले के गर्नेछ भनि उहाँलाई थाहा थियो।

97 अब, याद गर्नुहोस्, अय्यूब, त्यसले उसलाई फोडामा टुक्रायो, उसको बालबच्चाहरु मार्यो, उसंग भएको सबैकुरा लियो। उसको स्वास्थ्य हरायो। उसलाई सान्त्वना दिनेहरु पनि आए, र तिनीहरुले केहि गर्न नसकेर उसलाई गोप्य पापी भएको भनि दोष लगाए। र बुढो अय्यूब यस्तो ठाउँमा पुग्यो कि ऊ धेरै नै दुःखी भयो।

98 तपाईं पहिला, दुःखमा जानुपर्छ। तपाईं त्यो समयमा पुग्नुपर्छ जहाँ तपाईं बाटोको अन्त्यमा हुनुहुन्छ।

99 अय्यूब बाटोको अन्त्यमा पुगे, जब उनले भने, "म जन्मेको दिन श्रापित होस्। घाम पनि नचम्कोस्, रातमा चन्द्रमा नचम्कोस्, मान कहिल्यै नबोलाओस्।" र त्यस कष्टमा, तब येशू आउनुभयो। उनले तल हेरे, र उनले भने, "म देख्छु, एउटा मानिसको रूपमा, एउटा फूल मर्छ, र यो फेरी पनि वसन्तमा बौरिन्छ। यदि रुख उड्यो भने, यो फेरी पनि पानीको सुगन्धबाट फेरी उठी आउँछ।" उनले फेरी पनि वनस्पति जीवन जीवित भएको देखे, तर भन्यो, "एउटा मानिस तल लेट्छ, उसले आफ्नो आत्मा त्याग्छ, ऊ कहाँ छ?" उनलाई थाहा थियो कि उनी बुढो मान्छे थियो। उनले भने, "उनको छोराहरु उनीकहाँ शोक गर्न आउँछन्, र उनले यो देख्दैनन्। ओ,

तपाईंको क्रोध समाप्त नभएसम्म, तपाईंले मलाई चिहानमा लुकाउनुहुनेछ र मलाई गुप्त स्थानमा राख्नुहुन्छ। मलाई एक समय तोक्नुहोस् र एउटा समय राख्नुहोस्। हामी गयौं...” र त्यसरी नै गईरहेको थियो, बोल्दै। उनी अन्त्यमा थियो, उनको पिडामा, “के हुनेथियो होला? पातहरु जिउँछन्, तिनीहरु फर्केर रूखमा आउँछन्, सबैकुरा उठेर आउछन्, तर एउटा मानिस सुत्छ र आत्मा त्याग्छ!” उनी कष्टमा थिए। उसलाई थाहा थिएन कि उसलाई त्यस उमेरमा, के सम्म हुनसक्छ, के हुन्छ।

100 जब उनलाई थाहा भयो, तब येशू आउनुभयो। परमेश्वरले उसको शिर आकाशतिर देखाउनुभयो, र उनले अन्तिम दिनहरुमा येशू आउदै गर्नुभएको देखे।

101 त्यो अन्धकारको घडीमा जब उनको पत्नीले उनलाई भने, “परमेश्वरलाई श्रापेर मर्नुहोस्,” तरै पनि उनले भने “नारी, तिमी मूर्ख आईमाई जस्तै बोल्लौ। परमप्रभुले दिनुभयो, र परमप्रभुले नै लिनुभयो, परमप्रभुको नाउँ धन्यको होस्।” यहाँसम्म कि उनको आफ्नै श्रीमतीले पनि उसलाई अपमान गर्यो। उनको मण्डलीले उनलाई अस्वीकार गर्यो। सबैले उनलाई त्यागे।

102 अन्धकारको घडीमा, जहाँ उसलाई थाहा थिएन कि ऊ त्यहाँबाट कहाँ जाँदैछ भनि, त्यसबेलामा येशू आउनुभयो। तब उनी कराए, “म जान्दछु कि मेरो उद्धार कर्ता जिउनुहुन्छ, र अन्तिम दिनहरुमा उहाँ पृथ्वीमा खडा हुनुहुनेछ। र छालाको किराले यस शरीरलाई नष्ट गरे तापनि, म मेरो शरीरमा परमेश्वरलाई देख्नेछु, जसलाई म आफ्नै लागि हेर्नेछु।” उनको अन्धकारको घडीमा, तब येशू आउनुभयो। हो, श्रीमान।

103 मोशा, मोशाको लागि, इस्राएलमा उनको लागि सबैभन्दा अन्धकारको घडी आयो। उनी ठिक आफ्नो कर्तव्य पूरा गर्दै थिए; त्यहाँ माथि भाडीमा परमेश्वरलाई भेरे, र भन्नुभयो, “म म हुँ।” उनी तल गए र सबै खालका यान्त्रिक र यामब्रेसका नक्कलहरुसंग लडे, जसले उनको कामको नक्कल गर्न खोजेका थिए। यी सबै, उनी परमेश्वरमा सच्चा भएर बसे। अन्ततः उनले इस्राएललाई विश्वास गर्ने बनाए। अनि उनी यहाँ मिश्रबाट बाहिर आए, माथि—प्रतिज्ञाको भूमिमा जाँदै, जहाँ परमेश्वरले भन्नुभयो, “तैले मलाई यस पर्वतमा पुग्नेछस्।” त्यो परमेश्वरको वचन थियो। मोशालाई उनी त्यहाँ पर्वतमा जान पर्छ भन्ने कुरा थाहा थियो। आमेन। परमेश्वरले त्यसो

भन्नुभयो! कुनै फारोले उनलाई मार्न सक्दैन थियो। कुनै शैतानले उनलाई मार्न सक्दैन थियो। कहिले पनि उनलाई मार्न सक्दैन थियो। उनी त्यो पर्वतमा आउदैथिए। आमेन! हाल्लेलुयाह! म धार्मिक महसूस गर्दछु। उनी त्यो पर्वतमा जाँदैछन्।

104 त्यसैले त्यसरी नै हामी हाम्रो महिमाको बाटो तर्फ छौं! केहि पनि कुराले हामीलाई रोक्न सक्दैन। होइन, श्रीमान। परमेश्वरले आफ्नो वचन प्रमाणित गर्न जाँदै हुनुहुन्छ। के हुन्छ त्यसको मलाई वास्ता छैन, उहाँले जसरी पनि, यो गर्न जाँदै हुनुहुन्छ। हो।

105 उनको बाटोमा, कर्तव्यको मार्गमा। यहाँ उनी, पहाडको बीचमा घेरिएको। उनले आफ्नो पछाडि एक गर्जन ध्यान दिन्छ र सुन्नुहुन्छ। यो के हो? फारोको रथहरु, हजारौंको संख्यामा, आईरहेको; हातहतियार, र भालाहरु अन्य थोक सहित, तिनीहरुलाई तल लान र तल भट्काउन। त्यहाँ लाल समुन्द्र छ, जसले रोकेको छ। उनले के गरे? उनी भित्र पसे... उनी त्रासमा थिए। मानिसहरु सबै कराउदै, "ओ, हामी अहिले यसको लागि छौं। फारोले हामीलाई मार्नेछ, उसको तरवार हामीहरुबाट भएर जानेछ। हाम्रा बच्चाहरु यहाँ उजाडस्थानमा मर्नेछन्।"

मोशाले कराए, "ओ परमेश्वर!"

106 र त्यसपछि येशू घटनास्थलमा आउनुभयो। उहाँ आगोको खम्बा हुनुहुन्थ्यो। त्यो सहि हो। उहाँ तल आउनुभयो र उहाँ उनको र खतराको बीचमा भुण्डिनुभयो। आमेन। उहाँ हाम्रो बीचको बाटो हुनुहुन्छ। उहाँ हाम्रो बीचमा खडा हुनुहुने हुनुहुन्छ, आमेन, एक मध्यस्थकर्ता। त्यहाँ उहाँ खडा हुनुभयो, त्यहाँ उभिदै; मिश्रीहरुको लागि अन्धकार, तिनीहरु जो त्यसको लागि केहि गर्नलाई आउने कोशिश गरिरहेका थिए। उहाँ तिनीहरुको लागि हिड्न, ज्योति हुनुहुन्थ्यो। त्यसपछि बिहानमा जब बतास वास्तवमै कडा चल्ल थाल्यो, त्यस रात, तब उहाँले के गर्नुभयो? उहाँ आगोको खम्बाको रूपमा आउनुभएको थियो।

107 याद गर्नुहोस्, उहाँ अझै पनि आगोको खम्बा हुनुहुन्छ। हो, श्रीमान। जब उहाँ पृथ्वीमा हुनुहुन्थ्यो, उहाँले भन्नुभयो, "म परमेश्वरबाट आए, र म परमेश्वर कहाँ जाँदछु।"

108 र उहाँको मृत्यु, गाड्ने, पुनरुत्थान, र स्वर्गारोहण पछि; सन्त पावल, दमासकस जाने बाटोमा, उनलाई तल आगोको स्तम्भले प्रहार गर्यो। याद

गर्नुहोस्, उनी एउटा हिब्रू थिए। उनले यो भन्ने थिएन होला...उनले भने,
 “प्रभु, तपाईं को हुनुहुन्छ?” ठूलो अक्षरको एल-ओ-आर-डी, एलोहिम।
 “मैले सताउने तपाईं को हुनुहुन्छ?”

उहाँले भन्नुभयो, “म येशू हूँ।”

109 आमेन! हाल्लेलुयाह! उहाँ पहिलो र अन्तिम हुनुहुन्छ। उहाँ अभै पनि
 उस्तै हुनुहुन्छ। “केहि बेर पछि संसारले मलाई देख्दैन, तैपनि तिमीहरूले
 मलाई देख्नेछौ। म तिमीहरूसंग हुनेछु, तिमीहरू भित्र पनि।” उही आगोको
 खम्बा, उही परमेश्वरले उही काम कुराहरू गर्दै हुनुहुन्छ, उही प्रतिज्ञाका
 साथ, आमेन, उहाँको वचन प्रकट गर्दै। “पुनरुत्थान र जीवन म नै हूँ। म
 त्यो हूँ जो थियो, त्यो जो छ, त्यो जो हुन आउनेछ।” हो, श्रीमान। हो।

“हाम्रा पिताहरूले उजाडस्थानमा मन्न खाए।”

110 उहाँले भन्नुभयो, “तिनीहरू, सबै, मरेका छन्। तर, म त्यो हूँ जो म
 हूँ।” मोशा...जलिरहेको भाडीमा, त्यो म हूँ। उहाँ अभै पनि म हूँ हुनुहुन्छ,
 म थिए होइन; म हूँ, वर्तमान काल, सबै समयहरूमा।

111 हामीले यहाँ पाउछौं कि मोशलाई यस कुनामा पछाडि राखिएको थियो,
 र त्यसपछि ख्रीष्ट तल आउनुभएको थियो। अब, र बाईबलले त्यो भनेको
 छ, कि, “मोशाले मिश्रका खजानाहरू भन्दा—ख्रीष्टको निन्दालाई नै
 महान ठाने।” ख्रीष्टको निन्दा! ख्रीष्ट अभिषिक्त हुनुहुन्थ्यो, त्यो लोगोस
 जुन परमेश्वरबाट निस्केको थियो। स्वर्गदूत, कुनै पनि बाईबलको पाठकले
 जान्दछ कि त्यो स्वर्गदूत ख्रीष्ट हुनुहुन्थ्यो। र त्यहाँ उजाडस्थानमा थियो, र
 उहाँ घटनास्थलमा आउनुभयो, त्यो रूपमा जुनमा उहाँ प्रकट हुन पर्नेथियो।
 परमेश्वरलाई महिमा होस्।

112 उहाँ आजको रूपमा आउनुहुन्छ, उही ख्रीष्ट, प्रकट हुनुभयो।

113 उहाँले तिनीहरूलाई निकाल्नुहुनेछ भनि भन्नुभएको थियो। उहाँले
 यो गर्दै हुनुहुन्थ्यो। त्यहाँ उहाँ आफ्नो वचनमा खडा हुन आउनुभयो,
 यसलाई प्रमाणित गर्न। त्यसपछि उहाँ त्यहाँ आउनुभईसके पछि, जसरी
 उहाँले मार्थालाई गर्नुभयो, त्यसपछि उहाँले बोलाउनुभयो। उहाँले भन्नुभयो,
 “मोशा, त किन मलाई पुकार्छस्? मानिसहरूलाई भन्, कि तिमीहरू अगाडि
 बढ।” त्यो अन्धकारको घडी, लाल समुन्द्र खुलियो र तिनीहरू पारी तरे,
 परमेश्वरको वचन पुरा गर्ने तिनीहरूको यात्रामा गए। हो, मोशाको अन्धकारको

घडीमा, त्यसबेला येशू आउनुभयो। हामीसंग अहिले समय छ...र उहाँले मोशालाई बोलाउनुभयो।

114 हामी तपाईंको ध्यान अर्को सानो मान्छेको मा आकर्षित गर्न चाहन्छौं। उनको नाम याईरस हो। आज संसारमा तिनीहरू कति धेरै छन्। उनी एउटा गोप्य विश्वासी थिए। उनले येशूलाई प्रेम गर्थे। उनले उहाँको बारेमा सुनेका थिए। उनले उहाँलाई विश्वास गरेको थियो। तर, तपाईं देख्नुहुन्छ, उनले आफैलाई एउटा संस्थामा आबद्ध गराईसकेका थिए। हो। उनी—उनी—उनी—उनी केवल...उनले बाहिर आएर स्वीकार गर्न सकेनन्। उनले यो विश्वास गरे, तर यसलाई स्वीकार गर्न सकेनन्, त्यसैले उनले आफैलाई अविश्वासीहरूसंग जोडे। तर उनले वास्तवमै यो विश्वास गर्थे।

115 तपाईंलाई थाहा छ, जब मानिस त्यो आकारमा आउँछ, कहिलेकाहि परमेश्वरले उसलाई प्रदर्शनमा ल्याउनुहुन्छ। यो दुःखमा हो जब हामीले साच्चै नै आफ्नो रङ्ग देखाउछौं, हामी साच्चै नै को हौं भनेर।

116 त्यसैले त्यहाँ उनी थए, उनी पहिले नै अविश्वासीहरूसंग जोडिएका थिए, र उनी त्यहाँ गएर आफ्नो नाउँ पुस्तकमा लेख्ने, र अन्य त्यस्ता काम गरिसकेका थिए। र उनी एउटा पुजारी थिए, र त्यसैले उनी—उनले मुस्किलले आफ्नो स्वीकारोक्ति गर्न सकेनन्, किनकि त्यो उनको खानाको टिकट थियो। त्यसैले, तर उनले अझै पनि येशूअली विश्वास गरे।

117 एक दिन, उनको सानी केटि बिमार भईन्। ओ, मेरो। उनी, कुनै संका त्यस मानिसमा, यदि उनी...त्यसरी नै, चिकित्सकलाई बोलाउथे होला। चिकित्सक आए, बच्चालाई हेरे। उनको ज्वरो भन् भन् बढ्दै गयो। केहि समय पछि उनी यति तात्तिईन्, र सबैकुरा, उनी अन्ततः उनी मृत्युको बिन्दुमा पुगिन्। ऊ दुःखमा थिए। उसले केहि गर्न पर्यो। ऊ—उसलाई केवल के गर्ने भन्ने थाहा थिएन। अब उनले सोचे, “यदि मैले उहाँलाई भेट्न मात्रै सके त, जहाँकहिँ पनि उहाँ हुनुहुन्छ।” उनले निकोदेमसले जस्तै, एक निजी अन्तर्वाताको लिनको लागि, रातको समय नभएसम्म कुरिरहने गरेनन्। असमय कार्यको लागि थियो, कार्य गर्ने समय आएको छ र त्यसबेला उसले क्रिया गर्नुपर्दछ।

118 र मलाई लाग्छ, भाई, बहिनी, त्यहि नै अहिले छ। कार्य गर्ने समय आएको छ। विश्वास गर्ने वा नगर्ने बेला आएको छ। त्यो अलग्याउने रेखा हरेक पुरुष र महिलामा आउछ। यो हरेक बच्चाबच्चीमा आउछ। कहिले काहि

जब तपाईंले त्यो रेखा पार् गर्नुहुन्छ, त्यहाँ केवल एउटा कुरा बाकि रहन्छ, त्यो इन्साफ हो, जब तपाईंले अनुग्रह र न्यायको बीचमा जानुहुन्छ, जब तपाईंले त्यो रेखा पार् गर्नुहुन्छ।

119 याद गर्नुहोस्, उनी तनाबमा परे। के गर्ने भनेर उनलाई थाहा थिएन। त्यहाँ निर उनको पुजारीहरू उभिए, सबै रब्बीहरू उनको वरिपरी उभिरहेका थिए। उनीसंग सबै संगती थिए, त्यहाँ तल सबै थिए, उनको सानी केटी मारिरहेको हेर्दिया थिए। चिकित्सकले आफ्नो हात बानेर, बाहिर उभिरहेको छ, आफ्नो हात हल्लाउदै, “मैले जानेको सबै औषधी मैले दिएकोछु, र पनि अभै...”

120 हेर्नुहोस्, यो हरेक पटक येशूले कार्य गरिरहनुभएको थियो। येशूले यो एउटा उदेश्यको लागि गर्दै हुनुहुन्थ्यो, त्यो सानो मान्छेबाट रङ्ग बाहिर निकाल्नको लागि। केहि समय पछि, म उसलाई आफ्नो सानो कालो टोपी लिएर गएको देख्न सक्छु, उसको सानो पुजारीको कोट लगाएर।

“तिमी कहाँ जादैछौ?”

121 “म...मैले सुनेको छु कि उहाँ तल नदीनिर हुनुहुन्छ। म उहाँको पछि जाँदैछु!” ओ, मेरो! ऊ त्यहाँबाट पर गयो!

122 यो संकष्टको घडीमा, उनले एउटा निर्णय लिनुपर्ने थियो: उनको बच्चा मर्नलाई दिन पर्यो, वा उनलाई त्यो वचनको प्रकट थियो भन्ने थाहा थियो। उनी एउटा पुजारी थिए, र उनले वचन पढेका थिए, र उनलाई त्यो परमेश्वरको प्रकटीकरण हो भनि थाहा थियो। परमेश्वर ख्रीष्टमा हुनुहुन्थ्यो, संसारलाई आफैमा मिलापमा ल्याउदै हुनुहुन्थ्यो। उनलाई थाहा थियो, कि उनी मुद्दामा बाध्य पारिएका छन्। उनले एउटा गल्ती गरेर, आफ्नो बच्चालाई मर्न दिन पर्थ्यो, वा एउटा स्वीकार गर्नुपर्थ्यो। जब उनी त्यस संकटमा परे, यो त्यो समय थियो जब येशू आउनुभयो। उनले उहाँले हेर्नलाई गए। उनले भने—उनले भने, “म तपाईंसंग जानेछु, जे तपाईं भन्नुहुन्छ।” र बाहिर सडकमा, यहाँ एउटा धावक आउँछ, त्यहाँ अँध्यारो छ। उनले उहाँलाई विश्वास गर्दछु भनि, आफ्नो स्वीकारोक्ति गरे। त्यसबेला उनले आफैलाई अरुबाट बहिष्कार गरे, र आफैलाई उनी येशूको विश्वासी हो भनि, सार्वजनिक आँखामा पारे।

123 र यहाँ एउटा धावक आउछ, भन्यो, “कसैलाई दुःख नदेउ, किनकि तिम्रो केटि मरिसकेको छे। उनको हिजो मृत्यु भयो। उनी मरिसकेकी छिन्। यो कुराले अब मूर्ख, मूर्ख नबनाऊ।”

124 र, ओ, उनको सानो हृदय टुट्न थाल्यो। तर उनले ती येशूको हेरे र देखे, भने, “के मैले तपाईंलाई भनेको होइन? नडराऊ, यदि तिमी परमेश्वरको महिमा देख्न चाहन्छौं भने। तिमी के कुरामा डराउछौं? मैले तिमीलाई भनिसके कि म जानेछु।”

125 उहाँले उहाँ आउनुहुनेछ भनि पहिले नै भनिसक्नुभएको छ। उहाँले यो गर्नुहुनेछ भनि पहिले नै भनिसक्नुभएको छ, र यहाँ उहाँले यो गर्दै हुनुहुन्छ। आमेन। उहाँले भन्नुभयो कि उहाँ अन्तिम दिनहरुमा दृश्यमा देखा पर्नुहुनेछ र यी कुरा गर्नुहुनेछ जुन उहाँले गर्नुभएको थियो, जसरी हामीले गत राति पढ्यौं र सो विषयमा कुरा गर्यौं। यहाँ उहाँले यो गर्दै हुनुहुन्छ। तपाईं के कुरामा डराउदै हुनुहुन्छ?

126 याद गर्नुहोस्, जब उहाँ आउनुभयो, र उहाँले उनलाई मृत्युबाट बोलाउनुभयो। उहाँ दृश्यमा आउनुभोय र उनलाई मृत्युबाट बोलाउनुभयो।

बुढो अन्धो बार्मीटस, एक पटक, आफ्नो अन्धकारको घडीमा जान्छ।

127 येशू त्यहाँ तल हुनुहुन्थ्यो, त्यहाँ तल यरिहो—यरिहोमा एउटा फूल गोस्पल बिजनेसमेन्सको बिहानीको नास्ता आयोजना गरेको थियो, र उहाँसंग तल त्यहाँ जकैया थिए। उहाँले उनलाई रूखमा भेट्नुभयो, तल बाटोमा। त्यसैले जब उहाँ हुनुहुन्थ्यो...ठिक छ, उहाँले केहि पनि आयोजना गर्नुहुन्न थियो, म पक्का छु। बुभनुभयो? त्यसैले तब जब उहाँ त्यहाँ तल आउनुभयो, र उहाँ—उहाँले उनलाई भेट्नुभयो, जकैया उहाँसंग गए।

128 बुढो अन्धो बार्टीमस उनी सानो केटा हुँदा देखि नै अंधो थिए। त्यसैले उनले सोचेका थिए कि येशू त्यो द्वारबाट भएर आउनसक्नुहुन्छ, र ऊ पखिबसेको थियो। केहि समय पछि उसले धेरै कोलाहल सुने, र सबैजना त्यहाँबाट आउदै थिए।

129 र उनले पुजारीले भनेको सुने, “हे! हे, तिमी, तिमी त्यहाँ माथि डाँडामा जान लागेको! के—के—के...तपाईंले मृतकलाई जिवीत पार्नुहुन्छ भनेर हामीले सुन्यौं। हामीसंग तिनीहरुले भरेको पुरै चिहान छ यहाँ। यदि तपाईं मसिह हुनुहुन्छ भने, यदि तपाईं मसिह हुनुहुन्छ भने, यहाँ माथि आउनुहोस् र यी मरेकाहरुलाई उठाउनुहोस्।”

130 तपाईंलाई थाहा छ, कि त्यहि शैतान अभै पनि जीवित छ, हेर्नुहोस्, धर्मको रूपमा, उही तरिकामा छ। बुभनुभयो?

131 “यदि तपाईं मसिह हुनुहुन्छ भने, हामी...तपाईंले मृतकलाई जीवित उठाउनुहोस्, हामीसंग मरेकाहरूले भरिएको चिहान यहाँ छ। आउनुहोस्।” र, पो, सबैजना कराईरहेका थिए। एउटाले करायो, “अगमवक्तालाई होसन्ना!” अर्कोले यो, त्यो, वा अर्को भन्दै कराउदैछ। यति दुविधा थियो!

132 यो बुढो अन्धो मानिसले सोच्यो, “ओ, मैले उहाँलाई छुट्टाए। उहाँ त्यहाँ तल आउनुभयो, र मैले उहाँ यहाँ आउनुहुन्छ भनि सोचे। मलाई गलत ठाउँमा राखियो।” र उनी चिच्याउन थाले। उउसले सोच्यो, “यदि उहाँ वचन हुनुहुन्छ भने, उहाँ परमेश्वर हुनुहुन्छ; उहाँ हुनुपर्दछ।” त्यसैले, “ओ येशू, तपाईं दाऊदको पुत्र, म माथि दया गर्नुहोस्!” त्यस दुःखको घडीमा, उनले पुकार गरे।

133 अब येशू, यदि तपाईंले यहाँ चिन्ह लगाउनुहुन्छ भने, यो यरिहोमा थियो। जहाँ तिनीहरूले भने उहाँ बस्दैहुनुहुन्थ्यो, उनी येशू भएको ठाउँबाट एक सय पचास गज टाढा थिए। हराजारौं मानिसहरू उहाँको वरपर दौडीरहेका थिए, उहाँले त्यो मानिसको पुकार सुन्न सक्नुहुन्न थियो। होइन। तर उहाँले यो महसूस गर्नुभयो। उहाँ रोकिनुभयो।

134 म यी रातहरू मध्ये एकपटक, प्रचार गर्न चाहन्छु: “त्यसपछि येशू रोकिनुभयो।” ओ! “अनि त्यसपछि उहाँ रोकिनुभयो।” ओ!

135 तर जब येशू रोकिनुभयो, यो के थियो? उसले उहाँलाई बोलायो। “गुरु ज्यू आउनुभयो। चिन्तित नहोऔं,” चेलाहरूले भने, “उहाँले तिमीलाई बोलाउनुभएको छ। उहाँले तिमीलाई बोलाउदै हुनुहुन्छ।” उनलाई भीडबाट बोलाउनुभयो।

उहाँले अहिले पनि त्यहि गर्नुहुन्छ। के तपाईंले यो बुभनुभयो? बुभनुभयो?

136 “गुरु ज्यू आउनुभएको छ र तिमीलाई बोलाउनुभएको छ।” र उहाँले उनलाई अन्धोपन देखि ज्योतिमा बोलाउनुभयो, अन्धकार देखि ज्योतिमा। र उहाँले उनलाई बोलाउनुभयो, मृत्युबाट जीवनमा ल्याउनुभयो। “गुरु ज्यू आउनुभएको छ र तिमीलाई बोलाउनुभएको छ।” र जब उहाँले उसलाई बोलाउनुभयो, उहाँले उसलाई उसको दृष्टि फेरी दिनुभयो।

137 सानी केटि जो रगतको समस्यामा थिईन्, एकपटक, माथि डाँडामा, उनले चिकित्सकसंग, आफ्नो सबै पैसा खर्च गरेकी थिईन्। उनी, कुनै संका थिएन, तिनीहरूले—समूहलाई बेचे। तिनीहरूले—खेत बेचे, धितो राखेका थिए। तिनीहरूले स्वास्थ्यकर्मीसंग आफूले सक्ने सबै खर्च गरेका थिए, कुनैले पनि उनलाई राम्रो गराएन। उनी लगातार खराब हुदै गईन्। रगत बग्ग बन्द नै हुदैँन थियो। निरन्तर, यो गको गको गर्यो, उनी गहिरो अनि गहिरो भईरहिन्।

138 र एक दिन, त्यहाँ बुनाई गर्दै बसिरहेको बेलामा, उनी बसेको ठाउँबाट माथि डाँडामा, उनले तल उपत्यकामा हेरे, र उनले एउटा ङुंगा आईरहेको देखे। सबैजना दौडिन थाले, “अगमवक्तालाई होसन्ना!”

139 उनले उहाँको बारेमा सुनेकी थिईन्। विश्वास सुनुवाईबाट आउदछ। अब उनले भनिन्, “म तल गएर उहाँले हेर्छु।”

140 र जब उनी त्यहाँ तल हिडेर गईन्, र उनले पहिलो पटक शरीरमा प्रकट भएको परमेश्वरको वचनको दर्शन पाईन्, त्यहाँ उहाँको कुरा र उहाँको रूपको बारेमा केहि थियो, कि उनलाई थाहा थियो कि त्यो उहाँ हुनुहुन्थ्यो। हो, श्रीमान। “ओ, यदि मैले कुनै तरिकामा उहाँको ध्यान मतिर ल्याउन सके, यदि मैले उहाँले कुनै तरिकामा छुन मात्रै सके!” र उनी भीडबाट चिप्लिईन् र उनले उहाँको कपडा छोईन्।

141 अब याद गर्नुहोस्, यो उनको आँला थिएन जुन उहाँले महसूस गर्नुभयो। होइन, श्रीमान, किनकि फलिस्ती कपडा खुकुलो भुण्डिन्छ। र उहाँ... तिनीहरू ले—...

पत्रुसले भने, “सबैजनाले तपाईंलाई छोएको छ।”

142 उहाँले भन्नुभयो, “तर यो फरक स्पर्श थियो। म कमजोर भएको जस्तो मैले महसूस गरे।”

143 येशू आउनुभएको थियो। उनको पैसा सबै गईसहेको थियो, सबैकुरा गएको थियो; तर अन्धकारको घडीमा जब रगत रोकिने स्थितिमा थिएन, र चिकित्सकले यो रोकन सक्दैन थिए, येशू आउनुभयो। र उहाँले के गर्नुभयो? उहाँले उनलाई बोलाउनुभयो। उहाँले उनलाई फेला नपार्नुभएसम्म हेर्नुभयो, र उहाँले भन्नुभयो, “तिमीले रगतको समस्या छ, तर यो रोकियो।”

144 “उहाँ हिजो, आज, र सधैँभरि एक समान हुनुहुन्छ।” “गुरु ज्यू आउनुभएको छ र तिमीलाई बोलाउनुभएको छ। उहाँ आउनुभएको छ

र तिमीलाई बोलाउनुभएको छ।” उहाँले उनलाई स्वास्थ्यमा फर्काएर ल्याउनुभयो।

145 इनारमा सानी केटि, जसको बारेमा हामीले गत राति बोलेका थियौं, सबै आशा गएको थियो। शायद, हुनसक्छ उनको पाँचौं लोप्रेले उनलाई छोडेको थियो, र उनले भर्खरै त्यस राति छैठौंलाई लिएकी थिईन्, र उनी—उनी उहाँको बारेमा थोरै संकालु थिईन्। नैतिक रूपमा, उनी गईसकेकी थिईन्। उनी एक सच्चा महिला हुन चाहन्थिन्, उनी, कुनै संका छैन, उनले बाईबल पढिरहेकी थिईन्।

146 र उनी त्यहाँ जाँदै थिईन्, त्यहाँ माथि लगभग एघार बजे गएकी थिईन्। उनी सबेरै बिहान आउन सक्दिन थिईन् जब धार्मिक महिलाहरु आउने गर्थे। र तिनीहरु आफ्नो पानी माथि टाउकोमा राख्थे, र भाडाहरु, र तल जान्थे। र उनी तिनीहरुसंगै, मिसिएर आउन सक्दिन थिन्। तिनीहरु, तिनीहरुको त्यस दिनमा अलगव हितयो, सहि र गलत संगै मिसिदैन थिए। अनैतिक तिनीहरुको स्थानमा बस्थे, त्यसैले उनी बाकी रहेकाहरुसंग आउन सक्दिन थिन्। उनलाई तिनीहरुले आउन दिदैन थिए। त्यसैले सबैले आफ्नो पानी पाएर फर्सकेपछि...उनी राम्रोको लागि आउछिन्।

147 र त्यसपछि उनी आफ्नो टाउकोमा यो भाँडा लिएर आईन्, निस्सन्देह उनी संगै जाँदै थिईन्, सोच्दै, “अब, मैले विवाहहरु गरेको मान्छे, वा, हिजो राति बसेको मान्छे, मलाई यसको संका लागेको छ। ऊ एउटा मान्छे हो, उसले यस्तो हास उद्दो व्यवहार गर्छ। म—मलाई उसको बारेमा थाहा छैन। मैले एउटा मौका पाएको छैन। म समाजबाट बहिष्कृत छु। र म ती मण्डलीहरुमा जान सक्दिन, तिनीहरुले दिदैनन्...बस तिनीहरुलाई हेर! मलाई थाहा छैन के गर्ने भनेर। म तनाबमा छु। र मैले बाईबल पढिरहेको छु; पक्कै नै, कुनै दिन, त्यो अगमवक्ता आउनुहुनेछ। अब मलाई थाहा छ तिनीहरुले त्यहाँ त्यस्तो केहि कुरा छैन भनि दावी गरेका छन्, र यो यस्तो छ, ‘शायद सय वर्ष, र हजारौं वर्ष बिती गएको छ। हजारौं वर्ष देखि हामीले यो हेरिरहेका छौं, र यो अभैसम्म पनि भएको छैन, त्यसैले हामीले यसलाई अहिले खोजिरहेका छैनौं।’ सबैकुरा यति, ‘ओ, होइन, हामीसंग मण्डली जस्ता कुराहरु छन्। हामीलाई त्यस्तो खालको कुरा अब चाहिदैन।’” त्यसैले तब उनी त्यहाँ यो सोच्दै, गई रहेकी थिईन्।

148 तपाईंलाई थाहा छ, जब तपाईं उहाँको बारेमा सोच्नुहुन्छ, त्यो जब उहाँ तपाईं कहाँ देखा पर्नुहुन्छ। जस्तो हामीसंग गत राति भएको थियो, जब तिनीहरू एम्माउसको बाटोमा थिए।

149 जब उनले ती कुराहरूमा सोचे, एउटा मानिसले यो भनेको उनले सुने, “मलाई पिउनलाई पानी ल्याऊ।”

150 यो के हो? उनको अन्धकारको घडीमा, जब उनको नैतिकता पतित थियो। शायद एउटी सुन्दर महिला, त्यो जिउनको लागि सडकमा परिणत गरिएको थिईन्। कहिले काहि यो सानी केटिको गल्ती होइन, यो उनको आमाबाबुको गल्ती हो, उनलाई त्यसरी बाहिर जान दिएको मा। र त्यहाँ उनी थिईन्, शायद उनको साना घुम्नेका केशअहु तला भुण्डिरहेका थिए; उनी क्षीण भएकि थिईन्, थकित, भएकि थिईन्, र उनीसंग कसैको कुनै सरोकार थिएन, बच्चा, र शायद यसको पछाडि ठूलो कथा थियो होला।

151 जे होस्, मलाई एउटा कुरा थाहा छ, उनले बाईबल पढेकी थिईन्, र उनले बाईबलमा विश्वास गरकी थिईन्। र त्यहाँ उनको हृदयमा एउटा सानो बीउ रहेको थियो, भन्छ, “यदि यो कहिल्यै हुन्छ भने, मैले यो थाहा पाउनेछु।” उनी त्यसको लागि पूर्वनिर्धारित थिईन्।

152 त्यो बुढो यहूदालाई थाहा उभिएको र उसले के गरको जस्तो नाटक गरेको हेर्नुहोस्। उनको मुटुको तलतिर कालो थियो। उनको काममा यहाँ प्रकाश चम्किरहेको थियो, तर उनको हृदयभित्र उनले यो विश्वास गरेको थिएन। र यहाँ उनी छिन्...हेर्नुहोस्, प्रकाश त्यसमा तल जान सकेन। तर यहाँ उनी थिईन्, विश्वास सहित, उनले यो विश्वास गरिन्, तर उनको जीवन कालो थियो; जब प्रकाशले प्रहार गर्यो, यसले कालोपनलाई हटायो। तर जब प्रकाश यहाँ माथि प्रहार गर्यो, यसले सबैलाई कालो बनायो। फरक यहि छ।

153 हेर्नुहोस्, उनी त्यस उदेश्यको निम्ति जन्मेकी थिईन्। उनी— उनले भनिन्, जब उहाँले उनलाई उनको कतिवटा लोग्नेहरू छन् भनि भनिदिनुभयो, उनी...के भयो? उनी एकै पटकमा उत्तेजित भईन्। उनी संकटमा परिन्। उनले भनिन्, “श्रीमान्, मलाई जान्दछु तपाईं एक अगमवक्ता हुनुहुन्छ। मलाई थाहा छ कि जब मसिंह आउनुहुनेछ, उहाँले यी कामहरू गर्नुहुनेछ।”

154 त्यसपछि उहाँले उनलाई बोलाउनुभयो। त्यसपछि उहाँले उनलाई बोलाउनुभयो। “म उही हुँ, उहाँ जो तिमीसंग बोल्नुहुन्छ।” उनले

परमेश्वरको वचनद्वारा चिनिन्। उहाँले उनलाई उनको पापहरुबाट, जीवनमा बोलाउनुभयो। र उनको नाम बाईबलमा छ, र आज उनले अमर जीवन पाएकी छिन्।

155 उहाँले तपाईंलाई उही तरिकामा बोलाउन सक्नुहुन्छ, किनभने उहाँ हिजो, आज, र सधैंभरि एकसमान हुनुहुन्छ। जो...

156 हो, उनको नैतिकता पतन भएको थियो, तर अझै पनि उनले उहाँसंग प्रभेदको विवेक छ भन्ने कुरा जानेकी थिईन्। त्यो मसिह हुनुपर्छ भनि उनलाई थाहा थियो। त्यसपछि जब येशूले भन्नुभयो, “म उही हुँ, म उही हुँ,” उनलाई त्यो थाहा थियो।

157 एक पटक चेलाहरु डुङ्गामा थिए, सबै आशा मरिसकेको थियो। आँधीहरु, तिनीहरु येशू बिना टाढा पुगेका थिए, र आँधी ठिक यो— लाजरसको घरमा जस्तो थियो। सबै आशाहरु मरिसकेको थियो। सानो पुरानो डुङ्गामा पानी पसेको थियो। र तिनीहरु कराउदै र रुँदै थिए, र शायद प्रार्थना गर्दै अगाडि बढ्दै थिए, र बिजुली चम्किरहेको थियो, र डुङ्गा पानिले भरिसकेको थियो, मास्टका खम्बाहरु तल खसे, डांड भाँचियो, र तिनीहरु रुँदै, एकअर्कालाई थामेर बसिरहेका थिए।

158 र त्यो वास्तविक अन्धकारको घडीमा, येशू हिडेर आउनुभयो। तर तिनीहरुको लागि उहाँ छाँया जस्तै देखिनुभयो। उहाँ डर लाग्दो, एउटा प्रेत जस्तो देखिनुभयो, र तिनीहरु डरले कराए।

159 आजको कुरा यहि नै हो। येशू तपाईंको अन्धकारको घडीमा आउनुहुन्छ, र तपाईं यसबाट डराउनुहुन्छ। यो के भनि तपाईंलाई थाहा छैन।

160 उहाँ के हुनुहुन्थ्यो भनेर तिनीहरुलाई थाहा थिएन। उनीहरुले भने, “ओ, यो एउटा आत्मा हो!” तिनीहरु कराउदै थियो।

161 र त्यसपछि उहाँले तिनीहरुलाई बोलाउनुभयो, भन्नुभयो, “नडराओ, यो म हुँ।” अन्धकारको घडीमा, येशू आउनुभयो, तिनीहरुको सहायता। त्यो तरिकामा उहाँले गर्नुहुन्छ, अन्धकारमय घडीमा आउनुहुन्छ। त्यसपछि येशू आउनुभयो र आफैलाई प्रकट गर्नुभयो, र तिनीहरुमा आउनुभयो।

येशूले भन्नुभयो, “यदि यो तपाईं हुनुहुन्छ, मलाई पानीमा हिड्न दिनुहोस्।”

येशूले भन्नुभयो, “आऊ।”

162 तपाईंलाई थाहा छ, साथीहरू? चाडै नै उहाँ यी अन्तिम दिनहरूमा तिनीहरूको लागि आउनुहुन्छ। अब, यो अचम्मको कुरा होइन कि मण्डली फेरी पनि यो अध्याँरो घडीमा परेको छ?

163 म यहाँ केहि भन्न जाँदैछु। यो एउटा सिद्धान्त होइन। म केवल भविष्यवाणी बोल्दैछु। तपाईंलाई थाहा छ के भयो? यो एउटा ठाउँमा आउनेवाला छ, चाडैनै, मेरो शब्द टिपेर राख्नुहोस्, कि सबै नामधारी संगठित मण्डलीहरू एक्युमेनिकल काउन्सिलमा सामेल हुन जाँदैछन्। यदि तिनीहरू भएनन् भने, तिनीहरूले काउन्सिलको समर्थन पाउने छैनन्। त्यसैकारणले, त्यहाँ बहिष्कार हुनेछ, र कोहि पनि यो मण्डलीमा जान पाउने छैन, वा कुनै पनि मण्डलीमा जान पाउनेछैनन्; जब सम्म तपाईंको आफ्नै मण्डलीबाट चिन्ह हुँदैन, तपाईंले खरिद गर्न वा बिक्री गर्न पाउनुहुन्न। तपाईं देख्नुहुन्छ यो पहिले जस्तै, यो फेरी त्यस्तै नै हुन जानेछ, पशुको लागि चिन्ह। र मण्डली, तिनीहरूले यो कुरा महसूस गरिरहेका छन्, आत्मिक मानिसहरूले।

164 र तपाईं पेन्टिकोष्टल मानिसहरू, जसरी पनि, यो पहिचान गर्दै हुनुहुन्छ। तपाईंले यो महसूस गर्न थाल्नुभएको छ। जब तपाईंको मण्डलीहरू, पेन्टिकोष्टलका धेरै संस्थाहरू; र मैले तपाईंको नामहरू बोलाउनुपर्दैन, तर तपाईंलाई थाहा छ ठिक अहिले तिनीहरू—तिनीहरू यसमा आईरहेका छन्। तिनीहरू थिए भनि तिनीहरूले साक्षी दिएका छन्। र जब तपाईंले त्यो गर्नुहुन्छ, तपाईंले के गर्न जानुहुनेछ? तपाईंले पवित्र आत्माको बसिष्माको आफ्नो प्रचारपूर्ण शिक्षालाई त्याग्युपर्छ। तपाईंले तपाईंको बाईबलको सिद्धान्तलाई त्याग्युपर्नेछ।

165 र सदस्यहरू यसको पक्षमा उभिने छैनन्। सच्चा नयाँ गरि जन्मेका इसाईहरू पहिले, मर्नेछन्। तिनीहरूलाई वचनद्वारा चेतावनी दिईएको छ। यी कुराहरू आउदैछ भनि तिनीहरूलाई थाहा छ। हो, श्रीमान।

166 र के यो अनौठो छैन? र ठिक अन्धकारको घडीमा, तब येशू आउनुहुन्छ र हामीलाई बोलाउनुहुन्छ, भन्नुभयो, “नडराओ। यो म हुँ। म अझै तिमीहरूको साथमा छु। म यहाँ मेरो वचन प्रकट गर्नको लागि आएको छु।” जस्तो उहाँ त्यसबेलामा हुनुहुन्थ्यो, त्यस्तै नै उहाँ अहिले हुनुहुन्छ।

उहाँले त्यो गर्नुहुनेछ भनि उहाँले भन्नुभयो। ओ, मेरो! गुरु ज्यू आउनुभयो र हामीलाई बोलाउनुभयो।

167 धेरै बिमार मानिसहरु यहाँ, निसन्देह, कि उहाँहरु यहाँ बसिरहनुभएको छ, र चिकित्सकले तपाईंको लागि त्यहाँ कुनै—कुनै आशा छैन। शायद तपाईं आफ्नो अन्धकारको घडीमा हुनुहुन्छ होला, तर, याद गर्नुहोस्, गुरु ज्यू आउनुभएको छ र तपाईंलाई बोलाउनुभएको छ।

168 र कुनै दिन, कुनै, गुरु ज्यू आउनेवाला हुनुहुन्छ र थूमाको जीवनको पुस्तकमा लेखिएका हरेक नामलाई बोलाउनुहुन्छ। यदि तपाईंको त्यहाँ छैन भने, यसलाई अहिले त्यहाँ लगाउनुहोस्, किनकि उहाँ आउनेवाला हुनुहुन्छ र बोलाउनुहुन्छ। यहाँसम्म कि चिहानमा भएकाहरुले पनि उहाँको आवाज सुन्नेछन् र जीवनमा आउनेछन्। गुरु ज्यू आउनुहुन्छ र तपाईंलाई बोलाउनुहुन्छ। र उहाँले आज बोलाउदै गर्दा, त्यस दिनको लागि उत्तर दिएर तयारी गर्नुहोस्, यो मेरो सुभाब हो।

169 यस युगको प्रतिज्ञा, उहाँ यहाँ हुनुहुनेछ भनि उहाँले प्रतिज्ञा गर्नुभएको छ। उहाँले गर्नुभएका कामहरु, उहाँले फेरी पनि गर्नुहुनेछ, र फेरी पनि गुरु ज्यू आउनुहुन्छ र तपाईंलाई बोलाउनुहुन्छ।

170 हाम्रा शिरहरु भुकाऔं। मसंग यहाँ अभै थप छ वटा पानाहरु बाकि छ, तर म—म अहिले त्यसमा जान सक्दिन। हाम्रा शिरहरु भुकाऔं। मैले तपाईंलाई चाडो छोड्नुभनेर वाचा गरेको थिए, र यो पौने भईसकेको छ।

171 स्वर्गीय पिता, ओ प्रभु, यसलाई फेरी पनि हुन दिनुहोस्। मैले भनेका यी सबै कुराहरु, “येशू आउनुभएको छ र तपाईंलाई बोलाउनुभएको छ।” उहाँ आउनुहुँदा उहाँले के गर्नुहुन्छ? उहाँले बोलाउनुहुन्छ। र यसलाई फेरी पनि हुन दिनुहोस्, प्रभु। आजराति तपाईंको पवित्र आत्मालाई मानिसहरुमा आउन दिनुहोस्, प्रभु येशू आत्माको—रूपमा आउनुहोस्। उहाँलाई आजराति आउन दिनुहोस् र उहाँलाई प्रकट गर्नुहोस्, र आफैलाई प्रकट हुन दिनुहोस्। ती मानिसहरु जस्तै, जसरी तिनीहरुले विश्वास गरे, हामीहरु पनि, विश्वास गर्नेछौं प्रभु। यहाँ धेरै जना छन्, शायद, जसले कहिल्यै यो अवसर पाएनन्। हामी प्रार्थना गर्दछौं कि तपाईंले तिनीहरुलाई फेरी पनि आज राति यो प्रदान गर्नुहोस्। किनकि हामी यो परमेश्वरको महिमाको निम्ति, येशूको नाममा मग्दछौं। आमेन।

172 त्यो सहि हो, बहिनी, तर केवल त्यसैसंग अघि बढ्नुहोस्। त्यो ठिकै छ। ठिक अगाडि बढ्नुहोस्। ओ, साच्चै शान्त, सबैजना।

173 उहाँ आउनुभएको छ भनि के तपाईं विश्वास गर्नुहुन्छ? उहाँ आउनुभएको छ। उहाँ आउनुहुँदा के उहाँले अझै पनि बोलाउनुहुन्छ? अब यदि तपाईंले विश्वास मात्रै गर्नुहुन्छ भने। यदि तपाईंले केवल परमेश्वरको वचन विश्वास गर्नुहुन्छ भने, परमेश्वरले यो प्रदान गर्नुहुनेछ।

174 अब हेर्नुहोस्, मसंग प्रार्थनाको पंक्तिलाई यहाँ माथि बोलाउने समय छैन। यदि प्रभुको इच्छा भए, त्यहाँ, म तिनीहरूलाई आज राति बोलाउनेवाला छु। गुरु ज्यू आउनुभयो। उहाँ अन्तिम दिनमा उहाँको वचन पूरा गर्न आउनुभएको छ। र उहाँ त्यसबेलामा जो हुनुहुन्थ्यो, उहाँ आज हुनुहुन्छ। उहाँको प्रकटीकरण वा पहिचान त्यसबेलामा जे थियो, आज नि यहि छ, किनभने उहाँ अझै पनि परमेश्वरको वचन हुनुहुन्छ। के तपाईं त्यो विश्वास गर्नुहुन्छ? र परमेश्वरको वचन हृदयका विचारहरू, अभिप्रायहरू जान्नुहुन्छ। र जुन तरिकामा उहाँले त्यसबेलामा गर्नुभयो, त्यहि नै तरिकामा उहाँले सधैँ गर्नुभयो। उहाँ अझै पनि उस्तै हुनुहुन्छ। यदि उहाँले त्यो ठिक अहिले गर्नुहुन्छ भने, के तपाईं विश्वास गर्नुहुन्छ? के यसले तपाईंलाई उहाँमा विश्वास गर्ने बनाउछ?

175 तपाईं त्यहाँ बाहिर हुनुभएको मानिसहरू, मलाई पहिला हेर्न दिनुहोस् र यदि त्यहाँ कोहि चिनेको हुनुहुन्छ भने म हेर्छु, यहाँ कतै पनि बसिरहनु भएको हुन्छ कि, जसलाई मैले चिन्छु।

176 वरपर हुनुहुने सबै जना, यहाँ माथि, जसले मलाई चिन्नुहुन्न, तपाईंको हातहरू उठाउनुहोस्; मैले तपाईंको बारेमा केहि पनि जान्दिन भन्ने कुरा तपाईंलाई थाहा छ, तपाईं बिरामी हुनुहुन्छ, आफ्नो हातहरू उठाउनुहोस्। मलाई लाग्छ, सबैजना। ठिक छ, अब, तपाईं विश्वास गर्नुहोस्। तपाईं केवल आफ्नो सम्पूर्ण हृदय विश्वास गर्नुहोस्। संका नगर्नुहोस्। विश्वास गर्नुहोस्। परमेश्वरमा विश्वास गर्नुहोस्।

177 म तपाईंलाई साच्चै नै शान्त रहेर, बस्नलाई भन्छु। अब वरिपरि हलचल नगर्नुहोस्, कृपया नगर्नुहोस्। बुभ्नुभयो? बुभ्नुभयो? तपाईं एउटा—एउटा प्राण, शरीर, र आत्मा हुनुहुन्छ। र तपाईंको आत्मा... र पवित्र आत्मा साच्चै नै संकोचशील हुनुहुन्छ।

178 कतिलाई याद छ, धेरै वर्ष पहिले, कि पवित्र आत्मा, जब म यहाँ आएको थिए र तपाईंलाई बताए? जब मैले मानिसहरुको हात समात्छु, यो प्रभेद आउँछ भनि उहाँले मलाई भन्नुभयो, र त्यसैसंग अघि बढ्नलाई भन्नुभयो? तपाईंले यो याद गर्नुहुन्छ, त्यो याद छ? तर उहाँले भन्नुभयो, “यदि मानिसहरुले तिमीलाई विश्वास गर्ने तिमीले बनाउन सकेनौ भने।” धेरै दिन अघिका, ती दिनहरु याद छ? तपाईंले विश्वास गर्नुपर्छ।

179 मैले एउटा मानिस देखे, मलाई लाग्छ कि यो यहाँ अर्को सभामा थियो, त्यहि बसिरहेको थियो। र पवित्र आत्मा... मैले प्रचार गरिरहदा उहाँलाई हेरिरहेको छु। उहाँ एउटा लङ्गडा मानिस हुनुहुन्थ्यो। उहाँको हात मुनि बैसाखी थियो। र जब मैले बोलावा गर्न थाले, शैतान मानिसकहाँ आयो, एउटा कालो छाँया। र मैले यसलाई मेरो आफ्नै आँखाले हेरे। उहाँ उदनुभयो र हिड्नुभयो। उहाँ सधै अपांग हुनुहुनेछ, हेर्नुहोस्। र त्यसैले, उहाँ, जहाँ उहाँ त्यहि ठाउँमा निको हुन सक्नुहुन्थ्यो यदि उहाँले केवल—केवल... बुभन्नुभयो? तर, मात्रै, मलाई थाहा छैन कि हो। मलाई लाग्छ उहाँले शत्रूको कुरा मात्रै सुन्नुभयो। तर यदि तपाईं उठेर ती छाँयाहरु हेर्नुहुन्छ भने, ती कुराहरु रूपमा देख्नुहुन्थ्यो, जस्तो तिनीहरु थिए, र तिनीहरुले कसरी गर्छन् भनि हेर्नसक्नुहुन्थ्यो। हेर्नुहोस्, यो हुनेछ...

180 अब, मैले निको पार्न सक्दिन। जो मानिसले म निको पार्न सक्छु भनि भन्दछ, ऊ गलत छ। तपाईं पहिले नै निको भईसक्नुभएको छ। तर, यसले येशू ख्रीष्टको उपस्थितिलाई चिन्दैछ। अब यदि मार्थाले उहाँलाई फेरी पनि देख्न पाए, उनले आफ्नो इच्छाको कुरा पाउने थिए भनि जानेकि थिईन्, किनभने उहाँ प्रकट गरिएको वचन हुनुहुन्थ्यो, के हामीले आज राति यो विश्वास गर्नको लागि, त्यति विश्वास गर्न सक्दैनौ? पक्कै पनि, हामीले गर्नुपर्छ। उहाँ आउनुभएको छ। उहाँ आउनुभएको छ, उहाँ पवित्र आत्माको रूपमा आउनुभएको छ। त्यहि नै उहाँ हुनुहुन्छ। अब तपाईंले केवल प्रार्थना गर्नुहोस्।

181 हेर्नुहोस्, यहाँ माथि, यदि मसंग यहि कोहि उभिरहेको भए, ठिक मेरो छेउमा यहाँ, केवल—केवल प्रार्थना गर्दै; तपाईं देख्नुहुन्छ, कति धेरै मानिसहरु प्रार्थना गर्दछन्, यो पुरै भवनभरि छ। तपाईंले केवल यसलाई ध्यान दिनुपर्दछ। तपाईंले यो भन्न मिल्दैन, “भन्नुहोस्, भाई ब्रन्हाम...” होइन, श्रीमान। म—म यो गर्न सक्दिन, तपाईंले मेरो लागि सपना देखेको

जत्ति पनि सक्दिन। बुभ्नुभयो? तपाईले सपना देख्न सक्नुहोला। तपाई, परमेश्वरले तपाईलाई मेरो सपनाको एउटा सपना दिन सक्नुहोला, तपाई त्यो विश्वास गर्नुहुन्छ, तर तपाई आफैले चाहि यो गर्न सक्नुहुन्न। तपाईले यो भन्न सक्नुहुन्न, कि, “भाई ब्रन्हाम, म तपाईको सपना अब देख्न जाँदैछु।” होइन, तपाईले यो गर्न सक्नुहुन्न। न त मैले एउटा दर्शन नै देख्न सक्छु। जसले तपाईलाई सपना दिनुहुन्छ, उहाँले नै यो गर्नुपर्दछ। त्यहि नै तरिकामा यो दर्शनमा हुन्छ।

182 म यहाँ पंक्तिको अन्तिमतिर एउटा मानिस, गठिया रोग सहित बसिरहनुभाको देख्न सक्छु। यदि उहाँले आफ्नो सम्पूर्ण हृदयले विश्वास गर्नुहुन्छ भने, परमेश्वरले उहाँलाई गठियाबाट निको पार्नुहुनेछ। के उहाँले यो गर्नुहुनेछ भनि तपाई विश्वास गर्नुहुन्छ, श्रीमान? पंक्तिको छेउमा बसिरहनुभएको मेक्सिकन मानिस, त्यहाँ बसिरहनुभएको छ, के तपाई यसलाई विश्वास गर्नुहुन्छ? ठिक छ, श्रीमान।

183 तपाईको छेउमा बसिरहनुभएको महिला, उहाँलाई पनि, गठिया छ। के परमेश्वरले तपाईलाई निको पार्नुहुनेछ भनि तपाई विश्वास गर्नुहुन्छ, महिला? (के यसको कुनै प्रतिफल मिलेको छ? मानिसहरुले सुन्दैनन् भन्ने मलाई डर छ।) तपाई गर्नुहुनेछ? ठिक छ।

184 उहाँको छेउमा बसेकी अर्को सानी मेक्सिकन महिलाको बारेमा चाहे के छ? उहाँ एउटा पेटको समस्याले पिडित हुनुहुन्छ। के परमेश्वरले तपाईको पेटलाई निको पार्नुहुनेछ भनि विश्वास गर्नुहुन्छ, महिला?

185 उहाँले यो पाउनुभयो। जब मैले त्यो प्रकाश तल गएको देख्छु, त्यसको अर्थ हो यो पूरा भएको छ। यो नै हो। यसले उहाँलाई हान्यो। त्यहाँ यो थियो, वरिपरी घुमिरहेको...[टेपमा रिक्त स्थान—सम्पा।]...जसले यो गर्छ। बुभ्नुभयो? जब उहाँले विश्वास पाउन सक्नुहुन्छ! हेर्नुहोस्, “धेरै कुरा उहाँले तिनीहरुको अविश्वासको कारणले गर्न सक्नुहुन्न।”

186 यहाँनिर एउटा महिला हुनुहुन्छजो प्रार्थना गरिरहनुभएको छ, ठिक यहाँ। उहाँ डराउनुभएको छ। उहाँ हुनुपर्छ। उहाँलाई क्यान्सरको अवस्था छ, एकदम खराब छ। म तपाईले चिन्दिन, तर परमेश्वरले तपाईलाई चिन्नुहुन्छ। के तपाई विश्वास गर्नुहुन्छ कि परमेश्वरले मलाई यो क्यान्सरको बारेमा भन्न सक्नुहुन्छ, वा केहि अर्को? मलाई हेर्नुहोस्। त्यहाँ धेरै जना प्रार्थना गरिरहेका छन्, तपाई देख्नुहुन्छ, म यसको लागि भन्दैछु। हामीलाई

हेर्नुहोस्। अब, हो, तपाईं यहि ठाउँबाट हुनुहुन्न, यो तपाईंको घर होइन। तपाईं पोर्टरभिल, क्यालिफोर्निया भन्ने एउटा ठाउँबाट हुनुहुन्छ। त्यो सहि हो। तपाईं को हुनुहुन्छ त्यो परमेश्वरले मलाई भन्न सक्नुहुन्छ भनि तपाईं विश्वास गर्नुहुन्छ? उहाँलाई थाहा छ। तपाईंको नाम श्रीमती. विन्थम हो। त्यो सहि हो। अब विश्वास गर्नुहोस्, र क्यान्सरले तपाईंलाई छोड्नेछ। “यदि तपाईंले विश्वास गर्न सक्नुहुन्छ भने।” त्यति नै तपाईंले गर्नको लागि परमेश्वरले भन्नुहुन्छ। “यदि तपाईंले विश्वास गर्नसक्नुहुन्छ भने।”

187 के तपाईंले त्यो आफ्नो सम्पूर्ण हृदयले विश्वास गर्नुहुन्न? यहाँ यो खण्डमा कोहि हुनुहुन्छ, के तपाईंले विश्वास गर्न सक्नुहुन्न? गुरु ज्यू आएर तपाईंलाई बोलाउनुभएको छ। उहाँले तपाईंलाई मृत्युबाट जीवनमा बोलाउदै हुनुहुन्छ, रोग देखि स्वास्थ्यमा।

188 यहाँ ठिक पछाडि एउटा मानिस बसिरहनुभएको छ, टाउको तल, राखेर प्रार्थना गर्दै हुनुहुन्छ। उहाँले वास्तवमै आफ्नै लागि प्रार्थना गर्दै हुनुहुन्न, उहाँले अरु कसैको बारेमा प्रार्थना गर्दै हुनुहुन्छ। यो एउटा—एउटा केटि हुनुहुन्छ। उनी उहाँको छोरी हुनुहुन्छ। के तपाईं विश्वास गर्नुहुन्छ, श्रीमान? तपाईंको खुट्टामा समस्या छ। तपाईंको घुडामा तपाईंलाई समस्या छ। त्यो सहि हो। रुनु पर्दैन, त्यो उहाँ हुनुहुन्छ तपाईंको छेउमा। तपाईंको छोरी एउटा अस्पतालमा हुनुहुन्छ, होइन र? क्षयरोगको मामिला छ। तपाईं विश्वास गर्नुहुन्छ। तपाईं विश्वास गर्नुहुन्छ? गुरु ज्यू आउनुभएको छ र उनलाई बोलाउनुभएको छ। के तपाईं एउटा बुवाको रूपमा, विश्वास गर्नुहुन्छ? के गर्नुहुनेछ? उहाँले उनलाई तपाईंलाई, भेट्नुभएको होस्। यो अन्त्य भएको होस्।

189 यहाँ एउटा सानो केटा छ, सानो गौगोरो—अनुहारको केटा। उहाँ एउटा छालाको रोग, र दमबाट ग्रसित हुनुहुन्छ, एउटा सानो मेक्सिकन केटा, मेक्सिकन केटा त्यहाँ बसिरहनुभएको छ। उहाँ यहाँबाट हुनुहुन्न। उहाँ स्यान जोसबाट हुनुहुन्छ। के तपाईं विश्वास गर्नुहुन्छ, छोरा? अर्को कुरा, तपाईंको बुवा यहाँ तपाईं संग हुनुहुन्छ। उहाँ एउटा सेवक हुनुहुन्छ। त्यो सहि हो। के तपाईं विश्वास गर्नुहुन्छ कि परमेश्वरले मलाई तपाईंको नाम के हो भन्न सक्नुहुन्छ भनि? के यसले तपाईंलाई साच्चै बलियो रूपमा विश्वास गर्ने बनाउछ? तपाईंको नाम रुबेन हो। अब विश्वास गर्नुहोस्। उम्—हम। परमेश्वरले तपाईंलाई निको पार्नुहुनेछ।

190 गुरु ज्यू आउनुभएको छ र उहाँले तपाईंलाई बोलाउनु भएको छ। ओ, पापी, ओ, बिमार व्यक्ति, के तपाईं देख्नुहुन्न कि गुरु ज्यू एउटा मानव जातिमा प्रकट हुनुभएको, विश्वासीहरुको माभ्रमा? उहाँले आफूलाई विश्वास गर्ने उहाँको छोराछोरीहरुलाई स्वास्थ्यको लागि बोलाउन आउनुभएको छ। उहाँले पापीलाई पश्चाताप गर्न बोलाउन आउनुभएको छ। विश्वासमा कमजोर भएका, मण्डलीका सदस्य, गुरु ज्यू आउनुभएको छ र तपाईंलाई बोलाउनुभएको छ।

191 के तपाईं यो विश्वास गर्नुहुन्छ? के तपाईं आफ्नो आवश्यकताको लागि अहिले विश्वास गर्नुहुन्छ? यदि तपाईं गर्नुहुन्छ भने, आफ्नो हातहरु उठाउनुहोस्, भन्नुहोस्, “म मेरो आवश्यकताको लागि विश्वास गर्छु।” त्यसपछि आफ्नो खुट्टामा उठ्नुहोस् र यसलाई ग्रहण गर्नुहोस्। गुरु ज्यू आउनुभएको छ र तपाईंलाई बोलाउनुभएको छ। र जो कोहि पनि तपाईं हुनुहुन्छ, जे जस्तो सुकै आवश्यकता तपाईंलाई भए पनि, गुरु ज्यू आउनुभएको छ र तपाईंलाई बोलाउनुभएको छ। उहाँ हिजो, आज, र सधैं भरि एकसमान हुनुहुन्छ।

192 त्यो सानी महिला शहरमा गईन्, र भनिन्, “आउनुहोस्, एक जना मानिसलाई हेर्नुहोस् जसले मलाई के गलत छ सो भनिदिनुभयो।” तपाईं शहरमा जानुभएन। तपाईं आउनुभयो र, आफैले देख्नुभयो, त्यसैले गुरु ज्यू आउनुभयो र तपाईंलाई बोलाउनुभएको छ।

193 आफ्ना हातहरु उठाउनुहोस् र उहाँलाई प्रशंसा गर्नुहोस्, र भन्नुहोस्, “प्रभु येशू, म एउटा पापी हुँ; मलाई क्षमा दिनुहोस्। म एउटा विश्वासमा कमजोर हुँ, मलाई फिर्ता लानुहोस्, प्रभु। मलाई पवित्र आत्मा चाहिन्छ; मलाई भर्नुहोस्। म बिमार छु; मलाई निको पार्नुहोस्। म अपांग छु; मलाई ठिक पार्नुहोस्।” गुरु ज्यू आउनुभएको छ र तपाईंलाई बोलाउनुभएको छ। तपाईंको हातहरु अब उठाउनुहोस् र उहाँलाई प्रशंसा दिनुहोस्। आमेन।

194 (हामीलाई यहाँ एउटा सानो कर्ड दिनुहोस्, “म उहाँलाई प्रशंसा गर्नेछु, म उहाँलाई प्रशंसा गर्नेछु।” तपाईंलाई थाहा छ? म उहाँलाई प्रशंसा गर्नेछु। तपाईंलाई त्यो थाहा छ, होइन र?)

के तपाईं विश्वास गर्नुहुन्छ?

म उहाँलाई प्रशंसा गर्नेछु, म उहाँलाई प्रशंसा गर्नेछु।
ओ, पापीहरुको लागि मारिएका थूमालाई प्रशंसा,
तपाईं सबै मानिसहरुले उहाँलाई महिमा दिनुहोस्,
किनकि उहाँको रगतले प्रत्येक दाग धोईएको छ।

195 तपाईं उहाँलाई प्रेम गर्नुहुन्छ? अब उहाँ यहाँ हुँदै गर्दा के तपाईं उहाँलाई
गाउनको निम्ति मन गर्नुहुन्छ? उहाँ एउटा आत्मा हुनुहुन्छ जो भवन वरिपरी
चहलपहल गर्दै हुनुहुन्छ। उहाँलाई तपाईंको हृदयहरु थाहा छ, तपाईंको
बारेमा सबै थाहा छ। हाम्रा, सम्पूर्ण हृदयले, उहाँलाई गाऔं।

म उहाँलाई प्रशंसा गर्नेछु...

तपाईंले यो गर्दा आफ्नो हातहरु उचाल्नुहोस्।

म...

अब केवल उहाँलाई प्रशंसा गर्नुहोस्।

...उहाँलाई प्रशंसा गर्नुहोस्,
ओ, पापीहरुको लागि मारिएका थूमालाई प्रशंसा,
ओ, तपाईं सबै मानिसहरुले उहाँलाई महिमा दिनुहोस्,
किनकि उहाँको रगतले प्रत्येक दाग धोईएको छ।

196 ओ, महिला, व्हिलचेयरमा हुनुभएको तपाईं, यदि तपाईंले ठिक त्यहाँ
अभै अलिकति बढि विश्वास गर्नुहुन्छ भने।

म...

फेरी एकपटक कोशिस गरौं। म केहि कुरालाई पखिरेहेको छु।

म उहाँलाई प्रशंसा गर्नेछु, म उहाँलाई प्रशंसा गर्नेछु,
ओ, पापीहरुको लागि मारिएका थूमालाई प्रशंसा;
तपाईं सबै मानिसहरुले उहाँलाई महिमा दिनुहोस्,
किनकि उहाँको रगतले प्रत्येक दाग धोईएको छ।

197 अब हामीले यो फेरी गाउदै गर्दा, फर्कनुहोस्, कसैको हातलाई
पक्रनुहोस्, हामीले यो गाउदै गर्दा, गाउनुहोस्, "म उहाँलाई प्रशंसा गर्नेछु।"
आउनुहोस्, सबैजना संगै अहिले।

म उहाँलाई प्रशंसा गर्नेछु, म उहाँलाई प्रशंसा गर्नेछु,
पापीहरूको लागि मारिएका थूमालाई प्रशंसा;
तपाईं सबै मानिसहरूले उहाँलाई महिमा दिनुहोस्,
किनकि उहाँको रगतले प्रत्येक दाग धोईएको छ।

198 ओ, पापी मित्र, के तपाईं यहाँ अहिले जाग्रहुन्न? आउनुहोस् र उहाँलाई प्रशंसा दिनुहोस्, तपाईं सबै मानिसहरू। सबै तपाईं मानिसहरू जसले उहाँलाई मुक्तिदाताको रूपमा स्वीकार्न चाहनुहुन्छ। उहाँको उपस्थितिमा, सन्तहरूले आत्मामा आराधना गर्दै गर्दा, के तपाईं यहाँ आएर उभिनुहुन्न? भन्नुहोस्, “म आज राति गवाहि दिन चाहन्छु। म उहाँलाई प्रशंसा दिन चाहन्छु। म आउन चाहन्छु। म उहाँमा लाज मान्दिन। म उहाँलाई मेरो मुक्तिदाताको रूपमा ग्रहण गरेको कुरा संसारले जानेको चाहन्छु, ठिक यहाँ जहाँ उहाँ उपस्थिति हुँदै गर्दा।” हामीले यो गाउदै गर्दा आउनुहोस्।

म उहाँलाई प्रशंसा गर्नेछु...

के तपाईं आउनुहुन्न?

...म उहाँलाई प्रशंसा गर्नेछु,
ओ, पापीहरूको लागि मारिएका थूमालाई प्रशंसा;
ओ, तपाईं सबै मानिसहरूले उहाँलाई महिमा दिनुहोस्,
किनकि उहाँको रगतले प्रत्येक दाग धोईएको छ।

199 ओ, यति नै हो, महिला, ठिक अगाडि आउनुहोस्। अरु को आउनुहुन्छ, ख्रीष्टको उपस्थितिमा? यहाँ आउनुहोस्, बहिनी, यहाँ उभिनुहोस्।

200 अरु कुनै व्यक्ति जसले उहाँलाई तपाईंको मुक्तिदाताको रूपमा चाहनुहुन्छ, ठिक अहिले, जो लाज मान्नुहुन्न। उहाँले भन्नुभयो, “यदि तिमीहरूको मानिसहरूको अगाडि मसंग शर्म मान्छौं भने, म मेरो पिता र पवित्र स्वर्गदूतहरूको अगाडि तिमीहरूलाई स्वीकार्न शर्म मान्नेछु।” यदि तपाईं अहिले उहाँमा लजित हुनुहुन्न भने, र उहाँ यहाँ हुनुहुँदै गर्दा! तपाईंले आफ्नो मुक्तिदाताको लागि उहाँलाई चाहनुहुन्छ भने, तपाईंले उहाँलाई देख्नुभएको छ। यो यति सिद्ध छ, वचन आफैले यसलाई प्रकट गर्नुहुन्छ। सन्तहरूले अहिले आराधना गरिरहनुहुँदा नै आउनुहोस्। के तपाईं माथि आउनुहुन्न?

201 तपाईंलाई परमेश्वरले आशिष दिनुभएको होस्, श्रीमान। यहाँ एउटा वृद्धा महिला आउनुहुन्छ, जो वास्तविक उमेरमा हुनुहुन्छ। के तपाईं अहिले आउनुहुन्न?

म गर्नेछु...

अहिले गाउनुहोस्।

...म प्रशंसा गर्नेछु...

202 त्यो सहि हो, जवान मानिसहरु, ठिक वरपर आउनुहोस्। मात्रै प्रशंसा। तपाईंलाई परमेश्वरले आशिष दिनुभएको होस्, महिला, त्यो तरिकामा गर्ने हो। परमेश्वरले तपाईंलाई आशिष दिनुभएको होस्, जवानहरु,

...पापीहरुको निम्ति मारिएको;

तपाईं सबै मानिसहरुले उहाँलाई महिमा दिनुहोस्,
किनकि उहाँको रगतले प्रत्येक दाग धोईएको छ।

203 सेवकहरु यी मानिसहरुको लागि जाँदै गर्नुहुदा के कोहि आउनुहुने छैन? विश्वासमा कमजोर भएकाहरु, के तपाईं आउनुहुनेछ, भन्नुहोस्, "म मेरो जीवन देखि लजित छु"? यहाँ उहाँ हुनुहुन्छ। के म परमेश्वरको दास हुँ भनि तपाईं विश्वास गर्नुहुन्छ? आफ्नो हातहरु उठाउनुहोस्। किन, येशू ख्रीष्ट हाम्रो माभमा हुनुहुन्छ। के तपाईं आउनुहुन्न?

उहाँलाई माहिमा दिनुहोस्...

के तपाईं आएर उहाँलाई महिमा दिनुहुन्न?

...मानिस,

किनकि उहाँको रगतले धोएको छ...

204 मार्था, के तपाईं आउदै हुनुहुन्छ, वा के तपाईं मरियमसंग घरमै बस्न जाँदै हुनुहुन्छ? के तपाईं कुनै संस्थामा फिर्ता बस्न जाँदै हुनुहुन्छ, र भन्नुहुन्छ, "ओ, मेरो मण्डलीले यसरी विश्वास गर्दैन," जब ख्रीष्ट प्रकट गरिनुभएको छ? के तपाईं पछाडि बसेर त्यो भन्न जाँदै हुनुहुन्छ, वा के तपाईं बाहिर आउदै हुनुहुन्छ? "ठिक छ, म तपाईंलाई भन्नेछु, जब म..." होइन। आज, यो नै घडी हो। याईरसको छोरीलाई जस्तै, मृत्यु तपाईंको वरपर भुण्डिन्छ।

205 अब आउनुहोस्! विश्वासमा कमजोर, अब आउनुहोस्। पापी, अब आउनुहोस्। यहि नै समय हो। गुरु ज्यू आउनुभएको छ र तपाईंलाई

बोलाउनुभएको छ। उहाँले तपाईंलाई बोलाउदै हुनुहुन्छ। तपाईं भन्नुहुन्छ, “मलाई कसरी थाहा हुन्छ?” उहाँले मेरो आवाज प्रयोग गर्दै हुनुहुन्छ। यदि उहाँले बिमारी, कष्ट र त्यस्ता कुराहरु भन्नको लागि मेरो आवाज प्रयोग गर्नुहुन्छ भने, के तपाईंलाई थाहा छैन कि उहाँले पापको लागि पनि बोलाउदै हुनुहुन्छ? बाहिर आउनुहोस्! अब आउनुहोस्, यो तपाईंले पाउनुहुने अन्तिम अवसर हुन सक्दछ।

206 फेरी एकपटक, यहाँ धेरै आउन बाकि छ, साथीहरु। यसरी बोलाउनमा, म तपाईंलाई लज्जित पार्न चाहन्न। त्यो ठिक होइन। यदि तपाईंले कुनै बेला शायद...ती फरिसीहरुले आफू बाँचेका छन् भनि सोचेका थिए, तर तिनीहरु थिएनन्। तपाईंले उही कुरा सोच्दै हुनुहुन्छ। अब आउनुहोस्।

207 पक्का हुनुहोस्! नगर्नुहोस्, केवल यसको आधा बाटोको अवसर मात्रै नलिनुहोस्। यदि त्यहाँ तपाईंको मनमा सानो संका छ भने, कुनै मौका नलिनुहोस्। अब आउनुहोस्। यो नै समय हो, फव्वारा खुल्ला हुँदै गर्दा, पवित्र आत्मा यहि हुँदै गर्दा। गुरु ज्यू आउनुभयो। त्यो सानो संका, नै हो जुन उहाँले तपाईंलाई भन्न खोज्दै हुनुहुन्छ, “तिमी संका गर्दैछौं।” यसलाई छोड्नुहोस्। अब, आउनुहोस्। गुरु ज्यू आउनुहुन्छ र तपाईंलाई बोलाउनुहुन्छ। त्यो सहि हो, केवल आउदै गर्नुहोस्, ठिक आउदै गर्नुहोस्।

म उहाँलाई प्रशंसा गर्नेछु, म उहाँलाई प्रशंसा गर्नेछु,

के तपाईं आएर उहाँलाई प्रशंसा दिनुहुन्न?

पापीहरुको लागि मारिएका थूमालाई प्रशंसा;
तपाईं सबै मानिसहरुले उहाँलाई महिमा दिनुहोस्,
किनकि उहाँको रगतले प्रत्येक दाग धोईएको छ।

208 अब पापीहरु आउदै गर्दा, उहाँलाई दावी गर्न, मानिसहरुले उहाँलाई प्रशंसा दिएको होस्, जसै हामी अब यो गाउँछौं। तपाईंको हातहरु माथि राखेर, उहाँलाई प्रशंसा गर्नको लागि गाउनुहोस्, अब, सबैजना संगै:

म उहाँलाई प्रशंसा गर्नेछु, म उहाँलाई प्रशंसा गर्नेछु,
पापीहरुको लागि मारिएका थूमालाई प्रशंसा;

209 केवल उहाँलाई प्रशंसा दिनुहोस्! तपाईं चारैतिर भएका मानिसहरु, प्रार्थना गर्नुहोस्, तपाईंलाई क्षमा दिनको निम्ति उहाँलाई माग्नुहोस्। त्यो नै उहाँले गर्नुहुनेछ। गुरु ज्यू आउनुभएको छ र तपाईंलाई बोलाउनुहुन्छ। परमेश्वरले तपाईंलाई आशिस दिनुभएको होस्।



त्यसपछि येशू आउनुभयो र बोलाउनुभयो NEP64-0213

(Then Jesus Came And Called)

यो संदेश भाई विलियम म्यारियन ब्रन्हामद्वारा मूल रूपमा अंग्रेजीमा बिहिबार साँझ, फेब्रुअरी १३, १९६४, टुलेरको एलिअट अडिटरियम, क्यालिफोर्निया, यु. एस. ए. मा प्रचार गरिएको थियो। यो प्रवचन चुम्बकीय टेप रेकर्डिङ्गबाट लिईएर अंग्रेजीमा कुनै काँट-छाँट नगरी छापिएको छ। यो नेपाली अनुवाद वोईस अफ गड रेकर्डिङ्गद्वारा छाप्ने र वितरण गर्ने गरिएको छ।

NEPALI

©2023 VGR, ALL RIGHTS RESERVED

VOICE OF GOD RECORDINGS, INDIA OFFICE
19 (NEW NO: 28) SHENOY ROAD, NUNGAMBAKKAM
CHENNAI 600 034, INDIA
044 28274560 • 044 28251791
india@vgroffice.org

VOICE OF GOD RECORDINGS
P.O. BOX 950, JEFFERSONVILLE, INDIANA 47131 U.S.A.
www.branham.org

Copyright notice

All rights reserved. This book may be printed on a home printer for personal use or to be given out, free of charge, as a tool to spread the Gospel of Jesus Christ. This book cannot be sold, reproduced on a large scale, posted on a website, stored in a retrieval system, translated into other languages, or used for soliciting funds without the express written permission of Voice Of God Recordings®.

For more information or for other available material, please contact:

VOICE OF GOD RECORDINGS
P.O. Box 950, JEFFERSONVILLE, INDIANA 47131 U.S.A.
www.branham.org